

आ.व. २०७८/७९ को श्रावण १ गते देखि असोज मसान्तसम्म

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ को प्रयोजनको लागि

बढैयाताल गाउँपालिका, बर्दिया बाट जारी गरिएको विवरण



बढैयाताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
मैनापोखर, बर्दिया  
लुम्बिनी प्रदेश, नेपाल  
स्थाः २०७३

## विषय-सूची

१. बढैयाताल गाउँपालिका
२. बढैयाताल गाउँपालिकाको स्वरूप र प्रकृति
४. कार्यालयको काम, कर्तव्य र अधिकार
४. कार्यालयमा रहने कर्मचारी र कार्य विवरण
५. कार्यालय बाट प्रदान गरिने सेवा
६. कार्यालयका शाखा र जिम्मेवार अधिकारी
७. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि
८. निर्णय गर्ने प्रक्रिया र अधिकारी
९. निर्णय उपर उजुरी सुन्ने अधिकारी
१०. सम्पादन गरेको कामको विवरण
११. सूचना अधिकारी र प्रमुखको नाम र पद
१२. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची
१४. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण
१४. अन्य विवरण

## १. स्वरूप र प्रकृति

### बढैयाताल गाउँपालिकाको परिचयः

बढैयाताल गाउँपालिका नेपालको लुम्बीनि प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्दछ । यस गाउँपालिकाको अन्य बिशेषताका रूपमा बढैया ताल, प्राचिन कालिका मन्दिर, दुई मोहना, नागमणि नाथ आदि जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने गरेकोछ । भौगोलिक हिसाबले ८१०२३'१७" देखि ८१०३३'४९" पूर्वी देशान्तर र २८०४'११" देखि २८०१३'५८" उत्तरी अक्षांशमा अवस्थित बढैयाताल गाउँपालिका लुम्बीनि प्रदेश क्षेत्रको एउटा प्रमुख धार्मिक, ऐतिहासिक तथा व्यवसायिक औद्योगिक क्षेत्र हो । यस गाउँपालिका समुद्री सतहबाट १४३ मिटरदेखि १५७ मिटरसम्मको उचाइमा अवस्थित छ भने ११५.१९ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा बाँसगढी नगरपालिका पश्चिमतिर गुलरिया नगरपालिका, दक्षिणमा भारत रहेको छ भने पूर्वमा बाँके जिल्ला रहेको छ । बढैयाताल गाउँपालिकालाई २०७३-११-२७ गते गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको तापक्रम वि.स. २०७४ मा न्यूनतम ७.७ डिग्री सेल्सियसदेखि अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियसका बीच रहेको पाईन्छ । बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरूमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रूपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ये व्यक्तिहरूको बसोबास रहेको छ । घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्क अनुसार सबैभन्दा धेरै १९,५७१ अर्थात ३९.२ प्रतिशत तराई जनजाती, दोस्रोमा १३,४५२ अर्थात २६.९ प्रतिशत ब्राह्मण क्षेत्रीहरू, तेस्रोमा पहाडी दलित, चौथो र पाँचौमा क्रमशः जनजाती र तराई अन्य तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा कृषि, व्यापार, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोत व्यापार, उद्योग, साथै विकल्पमा नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमशः आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने निजी र सामुदायिक गरेर ५३ विद्यालय रहेका छन् । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैं, तिहार, माघी, होलि, महाशिवरात्री, माघी, कृष्णजन्माष्टमी, बकरइद, रमजान, छठपर्व, होली, बुद्धजयन्ती, क्रिस्मस आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

### प्रशासनिक संरचना अन्तर्गत यस पालिकालाई ९ वटा बडामा विभाजन गरिएको छ

बडा नं.	समावेश भएका साविक गा.वि.स./न.पा. हरू	साविकको बडा नं.
१	जमुनि	६-९
२	जमुनि	१-५
३	सोरहवा	६-९
४	सोरहवा	३-५
५	सोरहवा	१, २
	मैनापोखर	३
६	मैनापोखर	१, २, ४, ६, ८, ९
७	मैनापोखर	५, ७
	कालिका	१, २, ९
८	कालिका	३, ५-८
९	कालिका	४

## २. काम, कर्तव्य र अधिकार

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ बमोजिम बढैयाताल गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ ।

क. नगर प्रहरी

ख. सहकारी संस्था

ग. एफ.एम. सञ्चालन

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

ड. स्थानीय सेवाको व्यवस्थापन

च. स्थानीय तथ्यांक र अभिलेख संकलन

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

ज. आधारभूत र माध्यामिक शिक्षा

झ. आधारभूत स्वास्थ्य र सरसफाई

ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाइ

ठ. गाउँसभा, मेलमिलाप र मध्यस्थाताको व्यवस्थापन

ड. स्थानीय अभिलेख व्यवस्थापन

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

त. जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

थ. बेरोजगारको तथ्यांक संकलन

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

ध. खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक उर्जा

न. विपद् व्यवस्थापन

प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

गाउँपालिकाले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।

त्यसैगरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क. खेलकुद र पत्रपत्रिका

ख. स्वास्थ्य

ग. विधुत, खानेपानी तथा सिँचाई जस्ता सेवाहरू

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयलटी, पर्यटन शुल्क

ड. वन, जंगल, वन्यजन्तु, चराचुरुरूपी, जल उपयोग, वातावरण तथा जैविक विविधता

च. सामाजिक सुरक्षा र गरिबी निवारण

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचिन स्मारक र संग्राहलय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण

झ. सुकुम्बासी व्यवस्थापन

ञ. प्राकृतिक स्रोतबाट प्राप्त रोयलटी

ट. सवारी साधन अनुमति

अतिरिक्त गाउँपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क. भूमि व्यवस्थापन

ख. सञ्चार सेवा

ग. यातायात सेवा

### ३. कर्मचारी संख्या र कार्य विवरण

#### # पालिका अन्तरगत

क्र.स.	नाम थर	पद	फोन नं.	कैफियत
१	धर्मराज न्यौपाने	प्रमुख प्रशासकीय अधिकृत	9857620674	
२	विष्णु ढकाल	वि.नि	9858063333	शिक्षा शाखा
३	नारायण राज त्रिपाठी	आर्थिक प्रशासन प्रमुख	9848057174	लेखा शाखा
४	विष्णु पौडेल	ज.स्वा.नि	9848022060	स्वास्थ्य शाखा
५	रमेश पौडेल	हे.अ.अधिकृत	9858024544	स्वास्थ्य शाखा
६	केशव पौडेल	सिभील इन्जीनियर	9848015617	प्राविधिक शाखा
७	दिपेन्द्र श्रीवास्तव	कृषि अधिकृत	9858040292	कृषि शाखा
८	सुमन कडेल	सिभील इन्जीनियर	9848011228	प्राविधिक शाखा
९	कमल खड्का थोकी	आईटी अफिसर	9861181731	सुचना प्रविधि शाखा
१०	सरस्वती थारु	रोजगार संयोजक	9848154393	रोजगार शाखा
११	अनुप अधिकारी	प्रविधिक सहायक	9848089559	रोजगार शाखा
१२	उमान हमाल	अ.स.इ	9858024544	योजना शाखा
१३	माधव भट्टराई	सब इन्जिनियर	9818781874	प्राविधिक शाखा
१४	दिपा रिजाल	सि.अ.न.मी	9848370718	स्वास्थ्य शाखा
१५	विमला गुरुगं	श्रोत व्यक्ति	9848011228	शिक्षा शाखा
१६	देवराज गिरी	सह.लेखापाल	9858031565	लेखा शाखा
१७	सुजिता चौधरी	सहायक महिला विकास निरिक्षक	9848270064	महिला विकास

१८	रमेश डागी	खरिदार	9858063600	स्टोर
१९	विन्दु पोखरेल	शिक्षक प्रविधिक	9867726821	शिक्षा शाखा
२०	नगेन्द्र शाहि	सब ईन्जीनियर	9851214785	प्राविधिक शाखा
२१	कल्पना खड़का	अमिन	9848022020	अमिन
२२	आशिष चापागाई	अमिन		अमिन
२३	रुचि मिश्र	ना.प्रा श	9844889147	कृषि शाखा
२४	लोक बहादुर महतारा	लघु उद्यम सहजकर्ता	9840593861	लघु उद्यम शाखा
२५	सुर्य विकम डांगि	अ. सब ईन्जीनियर	9867937412	प्राविधिक शाखा
२६	अनिस के सि	एम आइ एस अपरेटर	9848025138	पञ्जिकरण विभाग
२७	सिद्धान्त थारु	फिल्ड सहाएक	9868016755	पञ्जिकरण विभाग
२८	दुर्गा हमाल	सामाजिक परिचालक	9848236642	महिला बालबालिका
२९	सावित्रि चौधरी	सामाजिक परिचालक	9848042291	सहकारी शाखा
३०	डिमा आचार्य	सामाजिक परिचालक	9848042067	सुरक्षित नागरिका आवास
३१	विष्णु घिमिरे	अ. सब ईन्जीनियर	9866716634	प्राविधिक शाखा
३२	राम जिवन थारु	अ. सब ईन्जीनियर	9866756437	प्राविधिक शाखा
३३	विजय थारु	खा प से ट	9815220963	प्राविधिक शाखा
३४	टेक्मा खडका	स्वयमसेवक	9816554959	बहुक्षेत्रिय पोषण
३५	माधुरी थारु	का.स.	9868653607	का.स.
३६	दुर्गा वास्तोला	का स	9847981885	स्वास्थ्य शाखा
३७	लक्ष्मी देवी थारु	का.स.	9866758754	पालिका

३८	तारावति थारु	का स	9819598113	महिला बालबालिका
३९	लक्ष्मी सुनार	का स		योजना शाखा
४०	नितु वि क	का.स.	9812524711	प्रशासन
४१	भरत डि.सि.	सवारि चालक	9868131545,	सवारि चालक
४२	डोल विक्रम शाहि	सवारि चालक	9858024544	रोलर चालक
४३	अनुप थारु	का स	9800543116	टिपर सहयोग
४४	श्रीराम थारु	सवारि चालक	9816574517	
४५	कृष्णा पराजुलि	का.स.	9868201371	का.स. शिक्षा शाखा
४६	रमेश सुनार	सवारी चालक	9822474544	व्याकुरलोडर अपरेटर
४७	सन्देश घिमिरे	का स	9858065216	लेखा शाखा
४८	सदिक बक्स	सहयोगी	9815520107	व्याकुरलोडर अपरेटर
४९	प्रेम बहादुर वि क	कास	9819554197	प्रशासन
५०	नरेन्द्र कुमारथारु	चौकिदारा	9809125085	
५१	पार्वति पौडेल	सरसफाइ कर्मचारी	9868024819	
५२	कुमारी मगर	का स	9808181240	प्राविधिक शाखा
५३	विष्णु कुमारी सापकोटा	कम्प्युटर अपरेटर	9848133429	
५४	हेम केमारी थारु	सामुदायिक परिचालक	9812500937	शिक्षा शाखा

### पशु शाखा

१	अशोक कुमार उपाध्याय	पशु चिकित्सक	९८५८०२८८८५	
२	उमेश कुमार कर्ण	अधिकृत छैठै	९८६८९६४७२८	३ नं बडा

३	किरण खड़का	अधिकृत छैठे		मत्स्य
४	विक्रम सुवेदि	प.स्वा. प्रा.	९८४८१३२०२९	८ र ९ नं बडा
५	लोकेन्द्र खड़का	प.स्वा. प्रा.	९८१६५९९९६४	१ र २ नं बडा
६	लश्जीराम थारू	कार्यालय सहयोगी	९८४८१८७०३५	
७	राम कुमार श्रेष्ठ	कार्यालय सहयोगी	९८४८२००४८७	३ नं बडा

#### कृषि शाखा

१	दिपेन्द्र श्रीवास्तव	कृषि अधिकृत	9858040292	कृषि शाखा
२	प्रमोद कुमार चौधरी	प्रा स	९८६४९९३२४५	
३	राम शरण चौधरी	प्रा स	९८४०२५३७५०	
४	रुचि मिश्र	ना प्रा स	९८४४८८९९४७	
५	शेर बहादुर थारू	ना प्रा स		
६	कविता कुमारी भट्ट	ना स स्वा प्रा		
७	सतिस वस्याल	प्र स्वा प्रा		
८	सिर्जना अधिकारी	ना प्रा स		
९	विवेक लम्साल	कृषि प्राविधिक		
१०	रूप नारायण थारू	का स		

#### बडा नं. १ मा कार्यरत कर्मचारि

१	सुन्दर वि सि	बडा सचिव	९८४८१८०१७५	१ नं. सचिव
२	शुनिल थापामगर	का स	९८१२४३८७०८	
३	विर बहादुर गोडिया	का स	९८१६५९६२४२	

#### बडा नं. २ मा कार्यरत कर्मचारि

१	फणिन्द्र शर्मा	बडा सचिव	९८१२४३८७०८	२ नं बडा
---	----------------	----------	------------	----------

२	सुर्य विकम डांगि	अ. सब ईन्जीनियर	9867937412	प्राविधिक शाखा
३	कृष्ण गुरुड	मेलमिलापकर्ता	9848110960	
४	धिरेन्द्र वि.क.	कार्यालय सहयोगी	९८००५२८७३	१ नं बडा

**जमुनि आयुर्वेद औषधालय सितापुर**

१	नविन चौधरी	कविराज	९८६८०८०९२४	२ नं बडा
२	विर बहादुर थारु	बैद्य	९८६८२५०९४७	२ नं बडा
३	सन्त ब. क्षेत्रि	औषधि कुटुवा	९८६६७१०८६७	२ नं बडा
४	चन्द्र ब. मगर	कार्यालय सहयोगी	९८१२४८४७६५	२ नं बडा

**बडा नं. ३ मा कार्यरत कर्मचारि**

१	विजय थारु	खा प से ट	9815220963	३ बडा सचिव
२	पुष्पा शर्मा	उद्यक विकास सहयोगी	९८४०३६४७४०	३ नं बडा
३	विपना कुमारी परियार	का स		
४	मनोज कूथारु	कार्यालय सहयोगी	९८१४५३१०९०	५ नं बडा

**बडा नं. ५ मा कार्यरत कर्मचारि**

१	खडक योगी	बडा सचिव	९८४६८६२२२७	५ बडा सचिव
२	विष्णु घिमिरे	अ. सब ईन्जीनियर	9866716634	प्राविधिक शाखा
३	अर्विना थापा	ना.प्रा.स कृषि	९८४८०९३०३५	३ नं बडा
४	सिलिप सुवेदि	कार्यालय सहयोगी	९८६८२९०३९१	३ नं बडा
५	अन्जु थारु	कार्यालय सहयोगी	९८१२४९३२४६	
६	हेम कु थारु	बढ़ैयाताल चैकिदार	९८४८०९५६९०	५ नं बडा
७	पसान्त थारु	बढ़ैयाताल चैकिदार	९८६६७१७४७९	५ नं बडा

वडा नं. ४ मा कार्यरत कर्मचारि				
१	उसमान साई	वडा सचिव	९८४८९०६६७६	
२	उमेश मोर्या	ना.प्रा.स कृषि	९८६८२५०५६६	
३	कुमारि मगर	कार्यालय सहयोगी	९८०८९८१२४०	
वडा नं. ६ मा कार्यरत कर्मचारि				
१	शिव शर्मा	वडा सचिव	९८४९९९७८९९	वडा नं. ६
२	राम जिवन थारु	अ. सब ईंजीनियर	9866756437	प्राविधिक शाखा
३	जगरानी चौधरी	मेलमिलाप कर्ता	९८९९५९९५३६	६ नं वडा
४	विन्दु थारु	सामाजिक परिचालिका	९८४८९८४९९६	६ नं वडा
५	कृष्ण कुमारी थारु	कार्यालय सहयोगी	९८४८९८७७४७	६ नं वडा
वडा नं. ७ मा कार्यरत कर्मचारि				
१	सन बहादुर रावत	वडा सचिव	९८४४८९५७६३	७ नं वडा सचिव
२	दिपा चापागाई	मेलमिलाप कर्ता	९८४८९७६३३८	७ नं वडा
३	राम बहादुर पौडेल	कार्यालय सहयोगी	९८२५५९८९८७	७ नं वडा
४	जमुना पुन मगर	वडा सचिव	९८४८०२८५३७	प्राविधिक शाखा
वडा नं. ८ मा कार्यरत कर्मचारि				
१	स्वस्तीमा पौडेल	वडा सचिव	९८४८०८०२०५	८ वडा सचिव
२	सुनिल थारु	अ. सब ईंजीनियर	९८४४७६८७१५	प्राविधिक शाखा
३	दिलमाया भुसाल	सामाजिक परिचालिका	९८४८२६७५२४	८ नं वडा
४	नेत्र बहादुर गुरुङ	मेलमिलाप कर्ता	९८४८०३२४०९	८ नं वडा
५	दिल बहादुर घर्ती	कार्यालय सहयोगी	९८४८०३६३२३	८ नं वडा

६	निरुता राना	मेलमिलाप कर्ता	९८६६७५८६३०	
	वडा नं. ९ मा कार्यरत कर्मचारि			
१	अर्जुन थारु	वडा सचिव	९८००५०४९२८	वडा नं. ९
२	जमुना गौतम	सामाजिक परिचालक	९८०४५००६६०	वडा नं. ९
३	अनिता चौधरी	का स	९८१९५२४३७६	वडा नं. ९

#### # गाउँपालिका स्वास्थ्य शाखा

सि.नं.	कर्मचारीको नामथर	पद	तह	नियुक्तीको प्रकार		फोन नं.
१	विष्णु पौडेल	स्वास्थ्य शाखा प्रमुख	छैठौ	स्थायी		9858020079 , 9848022060
२	रमेश पौडेल	सि.अ.हे.व. अधिकृत	छैठौ	स्थायी		9858045316
३	दिपा रीजाल	सि.अ.न.मी.निरिक्षक	छैठौ	स्थायी		9848370718
४	दुर्गा बाँस्तोला	का.स.		गाउँपालिका करार		9847981885

#### प्राथमिक स्वास्थ्य केन्द्र सोरहवा

१	डा. सुर्बण श्रेष्ठ	मेडिकल अधिकृत	आठौ	स्थायी	हाल अध्ययन विदामा	9840051291
२	डा.एलिसा रसाइली	मेडिकल अधिकृत	आठौ	स्थायी	हाल अध्ययन विदामा	
३	किशोर श्रेष्ठ	ज.स्वा.नी.	छैठौ	स्थायी		9848236750
४	मोनालिसा भटराइ	अ.न.नी.	छैठौ	स्थायी		9812640368

५	रामदाश थारु	सि.अ.हे.व. अधिकृत	छैठौ	स्थायी		9848186569
६	कुमाखर पोखेल	सि.अ.हे.व. अधिकृत	छैठौ	स्थायी	हाल विर हस्पीटल काज	9866842773
७	बसुधा शर्मा दुंगाना	सि.अ.न.मी. निरिक्षक	छैठौ	स्थायी		9848022761
८	लक्ष्मी कुमारी शाही	सि.अ.न.मी. निरिक्षक	छैठौ	स्थायी		9848276616
९	मनसरा कुमारी थापा	अ.न.मी.	चौथो	स्थायी		9848010356
१०	अस्मिता गुरुङ	अ.न.मी.	चौथो	स्थायी	हाल अध्ययन विदामा	9866721100
११	चन्द्रकान्त भण्डारी	बरिष्ठ ल्या. असिस्टेन्ट	पाँचौ	स्थायी		9848152915
१२	विष्णु बराल	ल्याब अशिस्टेन्ट	चौथो	स्थायी		9868093894
१३	अनिल कुमार चौधरी	रेडियोग्राफर	पाँचौ	गाउँपालिका करार		
१४	मधु शर्मा दुंगाना	अ.न.मी.	चौथो	गाउँपालिका करार		9847839071
१५	ओमकार यादव	अ.हे.व.	चौथो	गाउँपालिका करार		9816557671
१६	अनु भा	अ.न.मी.	चौथो	गाउँपालिका करार		9861026451
१७	सिताप्यारी थारु	अ.हे.व.	चौथो	गाउँपालिका करार		9819560385
१८	विहारी थारु	का.स.		स्थायी		9848026581
१९	तारामैया थारु	स्वीपर		गाउँपालिका करार		9804519882
२०	नेवल प्रसाद थारु	का.स.		गाउँपालिका करार		9848238097
२१	दुर्गा सुवेदी	का.स.		गाउँपालिका करार		9819514479
२२	अमिर हसन जोलाहा	एम्बुलेन्स ड्राइभर		गाउँपालिका करार		9812597558

#### स्वास्थ्य चौकी जमुनी

१	चेतनारायण कापले	सि.अ.हे.व. अधिकृत	छैठौ	स्थायी		9858024590
२	रामभरोसे थारु	अ.हे.व.	चौथो	स्थायी		9868087095
३	संगीता सुनार	अ.न.मि.	चौथो	स्थायी		9814513768
४	सुमित्रा रोका	अ.न.मि.	चौथो	स्थायी		9861101036

५	पुस्पा वली	अ.हे.व.	चौथो	गाउँपालिका करार		9848127044
६	लेखपाल यादव	अ.हे.व.	चौथो	गाउँपालिका करार		9815578191, 9842308190
७	पुजा टमटा	अ.न.मि.	चौथो	गाउँपालिका करार		9814492087
८	मोहन चौधरी	ल्या.अ.	चौथो	गाउँपालिका करार		9848054052
९	रुद्रराज जैसी	का.स.		गाउँपालिका करार		9822529205
१०	अन्नपुर्ण श्रेष्ठ	का.स.		गाउँपालिका करार		

#### स्वास्थ्य चौकी मैनापोखर

१	टोल प्रसाद लामिछाने	सि.अ.हे.व. अधिकृत	छैठौ	स्थायी		9858025375
२	अन्जना पौडेल	अ.हे.व.	चौथो	स्थायी		9848085442
३	मिना कुमारी चौधरी	अ.हे.व.	चौथो	स्थायी		9841099241
४	सरिता चौधरी	अ.न.मि.	छैठौ	स्थायी		9848033945
५	प्रतिभा चौधरी	अ.न.मि.	चौथो	स्थायी		9848137570
६	सुरेन्द्र थारु	का.स.		स्थायी		9848032961
७	पार्वती थारु	अ.हे.व.	चौथो	गाउँपालिका करार		9866756426
८	विमला पुरी	ल्याब अशिस्टेन्ट	चौथो	गाउँपालिका करार		9848151898
९	शर्मिला चौधरी	ल्याब अशिस्टेन्ट	चौथो	गाउँपालिका करार		
१०	लक्ष्मी कार्की	का.स.		गाउँपालिका करार		

#### स्वास्थ्य चौकी कालिका

१	राजेन्द्र बहादुर थापा	सि.अ.हे.व. अधिकृत	छैठौ	स्थायी		9848025017
२	इन्द्रा खनाल	सि.अ.न.मी. अधिकृत	छैठौ	स्थायी		9866758352
३	जगतराम चौधरी	अ.हे.व	चौथो	स्थायी		9848270968
४	विमता सिवाकोटी	अ.हे.व	चौथो	स्थायी		9869480917
५	सविता डि.सी.	अ.हे.व	चौथो	स्थायी		9869739100

६	सावित्रा पोखरेल	अ.न.मि	चौथो	स्थायी		9840010595
७	आशिका थारु	अ.न.मि	चौथो	स्थायी		9844822683
८	श्रृजना पुरी	अ.न.मि	चौथो	गाउँपालिका करार		9868016976
९	मिलन बिष्ट	ल्याब अशिस्टेन्ट	चौथो	गाउँपालिका करार		
१०	हिरा पौडेल	का.स.		गाउँपालिका करार		9824505931
११	सरिता कार्की	का.स.		गाउँपालिका करार		9812430629

#### आधारभूत स्वास्थ्य केन्द्र वार्ड नं १

१	सुन्दर बि.सी.	हे.अ.	पाँचौ	स्थायी		9848180175
२	शकुन्तला बि.क.	हे.अ.	पाँचौ	गाउँपालिका करार		9869974991
३	सान्नानी थारु	स्टाफ नर्स	पाँचौ	गाउँपालिका करार		9800585220 , 9866320322
४	सरस्वती वली	का.स.		गाउँपालिका करार		

#### आधारभूत स्वास्थ्य केन्द्र वार्ड नं ४

१	मनविर लोहार	हे.अ.	पाँचौ	गाउँपालिका करार		9810685141
२	निशा थारु	स्टाफ नर्स	पाँचौ	गाउँपालिका करार		9822555206
३	शुसिला थारु	का.स.		गाउँपालिका करार		

#### आधारभूत स्वास्थ्य केन्द्र वार्ड नं ५

१	किरण के.सी.	हे.अ.	पाँचौ	गाउँपालिका करार		9845953102
२	रञ्जु थारु	स्टाफ नर्स	पाँचौ	गाउँपालिका करार		9824593425
३	दिपक नेपाली	अ.हे.व	चौथो	स्थायी		9848054888
४	प्रतिमा थारु	का.स.		गाउँपालिका करार		

#### आधारभूत स्वास्थ्य केन्द्र वार्ड नं ७

१	अनिता अधिकारी	हे.अ.	पाँचौ	गाउँपालिका करार		9814544050 , 9868385222
२	बसन्ती थापा	स्टाफ नर्स	पाँचौ	गाउँपालिका करार		9842342001

३	पशुपती ज्ञावाली	अ.हे.व.	चौथो	स्थायी		9841881506
४	हिमा घर्ती	का.स.		गाउँपालिका करार		9868124548
<b>आधारभूत स्वास्थ्य केन्द्र वार्ड नं ९</b>						
१	अनुप सिहं थारु	हे.अ.	पाँचौ	गाउँपालिका करार		9848179506, 9800565348
२	शुसिला वि.क.	स्टाफ नर्स	पाँचौ	गाउँपालिका करार		9815221271
३	शकुन्तला चौधरी	अ.हे.व	चौथो	स्थायी		9822504777
४	खिम कुमारी सापकोटा	का.स.		गाउँपालिका करार		9813231652
<b>आयुर्बेद स्वास्थ्य केन्द्र जमुनी</b>						
१	नविन चौधरी	कविराज	पाँचौ	स्थायी		9868080924
२	विरबहादुर थारु	बैद्य	पाँचौ	स्थायी		9868250947
३	सन्तवहादुर क्षेत्री	का.स.		स्थायी		9866710867
४	चन्द्र बहादुर मगर	का.स.		स्थायी		9812484765
<b>अस्थायी कोभिड अस्पताल</b>						
१	काजल सुनार	का.स.		गाउँपालिका करार		

## #विद्यालय तर्फ

क्र.स.	विद्यालयको नाम	शिक्षकको नाम	किसिम	तह	नियुक्ति मिति	श्रेणी	ग्रेड संख्या
--------	----------------	--------------	-------	----	---------------	--------	--------------

१	अमर ज्योती मा.वि. सीतापुर	विक्रमलाल कुर्मी	स्थायी	प्रा.वि.	२०७६०८०१०८	तृतीय	
		गणेश सिंह वि.क	स्थायी	नि. मा. वि.	२०७२१०१०५	तृतीय	४
		दिपेन्द्र पन्थी	स्थायी	नि.मा.वि.	२०७१०५०१०६	तृतीय	५
		श्रीराम शर्मा	स्थायी	मा.वि.	२०७१०४१२२	तृतीय	५
		चुडावती त्रिपाठी	स्थायी	मा.वि.	२०७१०५१०६	तृतीय	५
		कृष्णराज शर्मा	स्थायी	मा.वि.	२०६३०६०१०१	तृतीय	६
		प्रेम प्रसाद चौलागाँई	स्थायी	मा.वि.	२०७६०५१०८	तृतीय	-
		मोतीराम अधिकारी	स्थायी	मा.वि.	२०७५१९२२९	तृतीय	-
		भिमकृष्ण रसाईली	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	-
		अम्बिका पौडेल	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	-
२	बागेश्वरी प्रा.वि. जमुनी	खगेश्वर रेग्मी	स्थायी	प्रा.वि.	२०४६१११२४	द्वितीय	७
		शेर बहादुर रोकाया	स्थायी	प्रा.वि.	२०४५०८०१०१	द्वितीय	७
		अर्जुन कुमार श्रेष्ठ	स्थायी	प्रा.वि.	२०४६१११२४	प्रथम	६
		कृष्ण प्रसाद अधिकारी	स्थायी	प्रा.वि.	२०६०१९२२६	तृतीय	७
३	भगवती सस्कृत तथा साधारण मा.वि. तिलकना	दुर्गा कुमारी अधिकारी	स्थायी	प्रा.वि.	२०७१०५१०८	तृतीय	५
		निर्मला गुरुङ	स्थायी	नि.मा.वि.	२०७४०३२६	तृतीय	३
		गोविन्द बहादुर दुङ्गाना क्षेत्री	स्थायी	नि.मा.वि.	२०६०१०६२३	तृतीय	७
		प्रेम बहादुर वि.क.	स्थायी	नि.मा.वि.	२०७२१०१२१	तृतीय	
							७
		प्रदीप गिरी	स्थायी	मा.वि.	२०७३१११०२	तृतीय	३
		बासुदेव रेग्मी	स्थायी	मा.वि.	२०७५१९२२९	तृतीय	-
		बाबुराम ढकाल	स्थायी	मा.वि.	२०७६०११२३	तृतीय	-

		नारायण प्रसाद रेग्मी	स्थायी	नि.मा.वि.	२०६३०६०१	द्वितीय	४
		बविता पौडेल	स्थायी	मा.वि.	२०७२०८१८	तृतीय	४
४	भवानी मा.वि. सेमरा	पदम प्रसाद चापागाई	स्थायी	प्रा.वि.	२०४०१११०२	द्वितीय	६
		राजमोहन पौडेल	स्थायी	प्रा.वि.	२०६०१२०२०	तृतीय	६
		धर्म प्रसाद शर्मा	स्थायी	मा.वि.	२०६०१०५१२६	तृतीय	६
५	भवानी प्रा.वि. भवानीपुर	तारा पराजुली	स्थायी	प्रा.वि.	२०५०१०५१७	द्वितीय	७
		जनक बहादुर बुढा क्षेत्री	स्थायी	प्रा.वि.	२०४६१०११०	द्वितीय	७
६	विरभद्र आ.वि. सानो डाँफे	देव बहादुर थापा	स्थायी	प्रा.वि.	२०४८०१०७३०	द्वितीय	७
		विर बहादुर थापा	स्थायी	प्रा.वि.	२०४८०१०७३०	द्वितीय	७
७	दिप ज्योती मा.वि. डाँफे	रैमती रसाइली	स्थायी	प्रा.वि.	२०४६१०१२२	द्वितीय	७
		लक्ष्मी श्रेष्ठ	स्थायी	प्रा.वि.	२०७१०५१०८	तृतीय	५
		दल बहादुर शाही	स्थायी	प्रा.वि.	२०७१०५१०५	तृतीय	५
		लोक राज शर्मा	स्थायी	प्रा.वि.	२०४०१०३१८	द्वितीय	७
		बैकुन्ठ प्रसाद अर्याल	स्थायी	प्रा.वि.	२०४८०१०७१०	द्वितीय	७
		सत्या राईमाङ्कि	स्थायी	नि.मा.वि.	२०७१०५१०६	तृतीय	५
		सुर्य प्रसाद भट्टाराई	स्थायी	नि.मा.वि.	२०७५११२२९	तृतीय	-
		ठाकुर प्रसाद पौडेल	स्थायी	नि.मा.वि.	२०४६०८०२७	द्वितीय	५
		मन्जु शर्मा	स्थायी	प्रा.वि.	२०७५११२२९	तृतीय	-
		रिक्त		प्रा.वि.		तृतीय	
८	ज्ञानज्योती मा.वि. छत्रनगर	मोतीलाल आचार्य	स्थायी	प्रा.वि.	२०६०१२०३०	तृतीय	७
		पदम बहादुर शाह	स्थायी	प्रा.वि.	२०४८०१०८०१	द्वितीय	७

८	ज्ञानज्योती मा.वि. छत्रनगर	मोतीलाल आचार्य	स्थायी	प्रा.वि.	२०६०१९२३०	तृतीय	तृतीय
		पदम बहादुर शाह	स्थायी	प्रा.वि.	२०४८०८०९	द्वितीय	द्वितीय
		राम बहादुर बस्नेत	स्थायी	प्रा.वि.	२०६३०७०९	तृतीय	तृतीय
		तिर्थ बहादुर खन्नी	स्थायी	मा.वि.	२०६३०८०९	तृतीय	तृतीय
		नन्दा कुमारी जैशी	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	तृतीय
९	जगदम्बिका मा.वि. शान्तिपुर	राधा कुमारी खन्नी	स्थायी	प्रा.वि.	२०५०१०५१५	द्वितीय	द्वितीय
		बृहस्पती शर्मा	स्थायी	प्रा.वि.	२०४८०८१५	द्वितीय	द्वितीय
		पदम बहादुर शाही	स्थायी	प्रा.वि.	२०५०१०५१२०	द्वितीय	द्वितीय
		सुवास चन्द्र डाँगी	स्थायी	नि.मा.वि.	२०७४०८०८२८	नेपाली	तृतीय
		तेजनाथ बराल	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	तृतीय
		लक्ष्मण खनाल	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	तृतीय
१०	जागृती प्रा.वि. फुटाहा	उत्तर कुमार श्रेष्ठ	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	तृतीय
११	जनप्रिय आ.वि. फुटाहा	बलराम सापकोटा	स्थायी	प्रा.वि.	२०४५१९१९२	द्वितीय	द्वितीय
		बसन्त खड्का	स्थायी	नि.मा.वि.	२०६०१०८१३	तृतीय	तृतीय
		लक्ष्मी प्रसाद पौडेल	स्थायी	नि.मा.वि.	२०६३०८०९	तृतीय	तृतीय
		भागवत यादव	स्थायी	नि.मा.वि.	२०६३०८०९	तृतीय	तृतीय
		मोती प्रसाद शर्मा	स्थायी	प्रा.वि.		तृतीय	तृतीय
१२	जनता आ.वि. भदोही	नारायण प्रसाद पौडेल	स्थायी	प्रा.वि.	२०५०१०५१७	द्वितीय	द्वितीय
१३	जनता प्रा.वि. दक्षिणभकारी	कृष्ण बहादुर बुढा	स्थायी	प्रा.वि.	२०६३०९१०२	तृतीय	तृतीय
		निरञ्जन महतो	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	तृतीय

		सीता सुवेदी	स्थायी	प्रा.वि.	२०७५।१।२२९	तृतीय	तृतीय
१४	जनजागृती प्रा.वि. फुलबारी	मान बहादुर रावत	स्थायी	प्रा.वि.	२०४९।१।२१	द्वितीय	द्वितीय
		तिलक बहादुर बुढा	स्थायी	प्रा.वि.	२०६३।०९।०२	तृतीय	तृतीय
१५	जनज्योती प्रा.वि. रामागौडी	राधे कृष्ण थारु	स्थायी	प्रा.वि.	२०७५।१।२२९	तृतीय	तृतीय
१६	जयकालिका मा.वि. मुनालबस्ती	सुब्बा श्रेष्ठ	स्थायी	प्रा.वि.	२०६०।०६।३०	तृतीय	तृतीय
		सिता कुमारी पौडेल	स्थायी	प्रा.वि.	२०४६।१।०१०७	द्वितीय	द्वितीय
		महेन्द्रलाल कर्ण	स्थायी	प्रा.वि.	२०३८।१।०१०२	द्वितीय	द्वितीय
		मनोज पौडेल	स्थायी	प्रा.वि.	२०६०।१।२२२	तृतीय	तृतीय
							द्वितीय
		तिलक राम गौतम	स्थायी	नि.मा.वि.	२०६०।०५।३१	द्वितीय	द्वितीय
		इन्द्र प्रसाद भट्टराई	स्थायी	नि.मा.वि.	२०७१।०२।१४	द्वितीय	द्वितीय
		राम प्रसाद अधिकारी	स्थायी	प्रा.वि.	२०६३।०६।२९	तृतीय	तृतीय
		पम्फा रिमाल	स्थायी	प्रा.वि.	२०७५।१।२२९	तृतीय	तृतीय
१७	मयुर आ.वि. मयुरबस्ती	गोविन्द चौधरी	स्थायी	प्रा.वि.	२०६३।०६।२९	तृतीय	तृतीय
		माधव पौडेल	स्थायी	प्रा.वि.	२०६३।१।०१२६	तृतीय	तृतीय
		सिता गैरे	स्थायी	प्रा.वि.		तृतीय	तृतीय
		लाल बहादुर पुन	स्थायी	नि.मा.वि.	२०५०।०५।२४	तृतीय	तृतीय
१८	मुक्त कमैया आ.वि.	हितराज सुवेदी	स्थायी	प्रा.वि.	२०४८।०७।१०	द्वितीय	द्वितीय
१९	नेपाल राष्ट्रिय आ.वि.	इन्द्र प्रसाद पौडेल	स्थायी	प्रा.वि.	२०५०।०५।२१	द्वितीय	द्वितीय
		नन्द प्रसाद शर्मा	स्थायी	प्रा.वि.	२०४८।०८।१२	द्वितीय	द्वितीय
		पुर्ण कुमारी शर्मा	स्थायी	प्रा.वि.	२०५०।०५।२३	द्वितीय	द्वितीय
		कर्ण बहादुर सुनार					

		धनकला कुमारी थारु	स्थायी	प्रा.वि.	२०७५।१।२९	तृतीय	तृतीय
		पूर्ण कुमारी हमाल	स्थायी	प्रा.वि.	२०७१।०५।०४	तृतीय	तृतीय
२०	ने.रा इन्दिरा भुसाल मा.वि.	पृथ्वी बहादुर बुढा	स्थायी	प्रा.वि.	२०४६।१।०२	द्वितीय	द्वितीय
		गंगा कुमारी चौधरी	स्थायी	प्रा.वि.	२०७।०५।०६	तृतीय	तृतीय
		दिल बहादुर क्षेत्री	स्थायी	प्रा.वि.	२०७।०५।१३	तृतीय	तृतीय
		मित्रलाल खत्री	स्थायी	प्रा.वि.	२०७।०५।३०	तृतीय	तृतीय
२१	नेपाल राष्ट्रिय मा.वि. पडरिया	खेमराज भट्टराई	स्थायी	प्रा.वि.	२०४८।०८।२४	द्वितीय	द्वितीय
		ठाकुर प्रसाद न्यौपाने	स्थायी	प्रा.वि.	२०५।०।०६।०६	द्वितीय	द्वितीय
		सिता धिताल	स्थायी	प्रा.वि.	२०७६।०८।०८	तृतीय	तृतीय
		धन बहादुर ओली	स्थायी	प्रा.वि.	२०७५।१।२९	तृतीय	तृतीय
		विष्णु प्रसाद गौतम	स्थायी	प्रा.वि.	२०४८।०६।०१	द्वितीय	द्वितीय
२२	पशुपति प्रा.वि. पशुपतिबजार	होम कृष्ण न्यौपाने	स्थायी	प्रा.वि.	२०६३।०३।२९	तृतीय	तृतीय
२३	पशुपतिजोधा प्रा.वि. सुरेन्द्रनगर	इन्द्र बहादुर भण्डारी	स्थायी	प्रा.वि.	२०४८।०७।१०	द्वितीय	द्वितीय
		पिङगला गौतम	स्थायी	प्रा.वि.	२०६३।०६।२९	तृतीय	तृतीय
२४	प्रगती आ.वि. मैनापोखर	सिता लामिछाने	स्थायी	प्रा.वि	२०६०।१।२१५	द्वितीय	द्वितीय
		विमलेश प्रसाद मण्डल	स्थायी	प्रा.वि	२०४०।०९।२४	द्वितीय	द्वितीय
		शारदा पौडेल	स्थायी	प्रा.वि	२०६०।१।२१२	तृतीय	तृतीय
		रामचन्द्र थारु	स्थायी	प्रा.वि	२०७।०।४।२६	तृतीय	तृतीय
		सावित्री कार्की	स्थायी	प्रा.वि	२०६३।०६।२९	द्वितीय	द्वितीय
२५		रविलाल शर्मा	स्थायी	प्रा.वि	२०४८।०७।१०	द्वितीय	द्वितीय

		हरी बहादुर भण्डारी	स्थायी	प्रा.वि	२०४८०१०७१०	द्वितीय	द्वितीय
		यशोधा देवकोटा	स्थायी	प्रा.वि	२०५०१०२१७	द्वितीय	द्वितीय
		गोविन्द रेग्मी	स्थायी	नि.मा.वि.	२०६३०७०९	तृतीय	तृतीय
		गौरव कुमार चौधरी	स्थायी	नि.मा.वि.	२०७१०५१०५	तृतीय	तृतीय
		विन्दु शर्मा	स्थायी	मा.वि.	२०७१०५१०६	तृतीय	तृतीय
	सरस्वती मा.वि. फुटाहा	ढाकाराम लामिछाने	स्थायी	मा.वि.	२०६३०६१०१	द्वितीय	द्वितीय
		परशुराम सुवेदी	स्थायी	मा.वि.	२०६०१०४१३१	तृतीय	तृतीय
		आशा रजौरे	स्थायी	मा.वि.	२०७१०५१०६	तृतीय	तृतीय
		मधुसुदन पौडेल	स्थायी	नि.मा.वि.	२०७२१०१०२८	तृतीय	तृतीय
		गौरी तिवारी	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	तृतीय
२६	सर्वोदय प्रा.वि.लोखरपुर	शान्त कुमार थारु	स्थायी	प्रा.वि.	२०५०१०५१२०	द्वितीय	द्वितीय
		जानकी चौधरी	स्थायी	प्रा.वि.	२०५०१०५१२०	द्वितीय	द्वितीय
		रुप नारायण थारु	स्थायी	प्रा.वि.	२०७५१९२२९	तृतीय	तृतीय
२७	सरस्वती मा.वि. जगतिया	देवीराम थारु	स्थायी	प्रा.वि.	२०५०१०५१७	द्वितीय	द्वितीय
		दिर्घ नारायण त्रिपाठी	स्थायी	प्रा.वि.	२०४८०१०७१०	द्वितीय	द्वितीय
		गिता थापा	स्थायी	प्रा.वि.	२०६३०६१२९	तृतीय	तृतीय
		कृपानन्द भा	स्थायी	प्रा.वि.	२०५०१०५१२५	द्वितीय	द्वितीय
		बुद्धिराम थारु	स्थायी	प्रा.वि.	२०५०१०५१७	द्वितीय	द्वितीय
		रनिता सिंह	स्थायी	प्रा.वि.	२०७१०५१०८	तृतीय	तृतीय
२८	सरस्वती ने.रा.आ.वि.सोरहवा	टेकेन्द्र थारु	स्थायी	प्रा.वि.	२०७१०५१०८	तृतीय	तृतीय
		दुर्गा टमाटा	स्थायी	प्रा.वि.	२०७६०१०८०८	तृतीय	तृतीय
		लक्ष्मी बस्याल	स्थायी	प्रा.वि.	२०४७०१०१०९	द्वितीय	द्वितीय
		काम्ता प्रसाद थारु	स्थायी	प्रा.वि.	२०४६१०१०५	द्वितीय	द्वितीय

		रिमा कुमारी थारू	स्थायी	प्रा.वि.	२०७६१०८।०८	तृतीय	तृतीय
२९	शक्ति प्रा.वि. शक्तिनगर	रमेश यादव	स्थायी	प्रा.वि.	२०७१।०५।०८	तृतीय	तृतीय
३०	शारदा मा.वि.मैनापोखर	दिन बन्धु यादव	स्थायी	मा.वि.	२०६०।०५।२५	द्वितीय	द्वितीय
		बोध राज भण्डारी	स्थायी	प्रा.वि.	२०४६।१०।१७	द्वितीय	द्वितीय
							द्वितीय
		जमुना के.सी	स्थायी	प्रा.वि.	२०६०।१।२१५	द्वितीय	द्वितीय
		घनश्याम थारू	स्थायी	नि.मा.वि.	२०७२।१।०।१३	तृतीय	तृतीय
		विमला कुमारी गुरुङ	स्थायी	मा.वि.	२०६०।०६।२७	तृतीय	तृतीय
		सुशिला चौधरी	स्थायी	नि.मा.वि.	२०७२।१।०।०५	तृतीय	तृतीय
		सीता सुवेदी	स्थायी	नि.मा.वि.	२०७५।१।२२९	तृतीय	तृतीय
		ओम प्रकाश चौधरी	स्थायी	मा.वि.	२०६०।०६।०९	तृतीय	तृतीय
		रविन्द्र राज लम्साल	स्थायी	मा.वि.	२०६३।०७।०१	तृतीय	तृतीय
३१	शिवशक्ति प्रा.वि.टेशनपुर	दिलमाया सोनी	स्थायी	प्रा.वि.	२०७।०५।०६	तृतीय	तृतीय
३२	सितला महिला नमुना प्रा.वि.सितलाबजार	कल्पना पौडेल	स्थायी	प्रा.वि.	२०६३।०६।२१	तृतीय	तृतीय
		दशरथ शर्मा	स्थायी	प्रा.वि.	२०६३।०६।२९	तृतीय	तृतीय
३३		खिम बहादुर रानाभाट	स्थायी	प्रा.वि.	२०५।०।०५।१४	द्वितीय	द्वितीय

		मोहन लाल रेम्मी	स्थायी	प्रा.वि.	२०६३०६२९	द्वितीय	द्वितीय
		मन बहादुर थापा	स्थायी	प्रा.वि.	२०४८०८१०	द्वितीय	द्वितीय
		लिला बहादुर पौडेल	स्थायी	नि.मा.वि.	२०६०१०७०६	प्रथम	प्रथम
		महेश्वरी जोशी	स्थायी	नि.मा.वि.	२०७१०५०५	तृतीय	तृतीय
		भोजराज गौतम	स्थायी	मा.वि.	२०६०१०६०५	द्वितीय	द्वितीय
		भक्ति सागर रेम्मी	स्थायी	मा.वि.	२०६०१०७०५	द्वितीय	द्वितीय
		पुष्पराज पौडेल	स्थायी	मा.वि.	२०७५१९२२९	तृतीय	तृतीय
		कृष्ण प्रसाद सुवेदी	स्थायी	नि.मा.वि.	२०७६०११२९	तृतीय	तृतीय
		कृष्णबहादुर रानाभाट	स्थायी	प्रा.वि.	२०५०१०१२५	द्वितीय	द्वितीय
३४	युवक आ.वि. बकोटिया	राजेश्वर थापामगर	स्थायी	प्रा.वि.	२०६०१९२२	तृतीय	तृतीय
		हरी बहादुर बुढा क्षेत्री	स्थायी	प्रा.वि.	२०४८१०१०	द्वितीय	द्वितीय
		पार्वती देवी अधिकारी	स्थायी	प्रा.वि.	२०६३०६२९	तृतीय	तृतीय
		तारानाथ ज्ञावाली	स्थायी	प्रा.वि.	२०४८०८१०	द्वितीय	द्वितीय

### राहत शिक्षकको विवरण :२०७७

क्र.स.	वडा नं.	विद्यालयको नाम	शिक्षकको नाम	शिक्षकको किसिम	तह	शिक्षकको श्रेणी	सम्पर्क नं.	कैफियत
१	५	सरस्वती मा.वि. जगतीया	विष्णु कुमारी चौधरी	राहत	प्रा.वि.	तृतीय	९८६९९७६३८६	
			पुष्पा बस्नेत	राहत	प्रा.वि.	तृतीय	९८४८२७१७५५	
२	३	सरस्वती ने.रा.आ.वि. सोरहवा	राम प्रसाद थारु	राहत	प्रा.वि.	तृतीय	९८४८०४५१२५	
३		सर्वोदय प्रा.वि.लोखरपुर	विपतरानी थारु	राहत	प्रा.वि.	तृतीय	९८२२४५६२३२	

	६		जनीया थारु	राहत	प्रा.वि	तृतीय	९८४८०४६४९७	
४	४	ज्ञानज्योती मा.वि. छत्रनगर	सम्भना पौडेल	राहत	प्रा.वि	तृतीय	९८४८१७२५४५	
			विष्णा अधिकारी	राहत	प्रा.वि	तृतीय	९८६८१७१०००	
			भद्र बहादुर घर्ती मगर	राहत	प्रा.वि	तृतीय	९८०४५१९७०१	
५	९	मयूर आ.वि. मयूरवस्ती	राम कुमारी थारु	राहत	प्रा.वि	तृतीय	९८०४५८७५६०	
६	९	मुक्तकमैया आ.वि. जनतानगर	उषा पौडेल	राहत	प्रा.वि	तृतीय	९८४८०३१२००	
			सरस्वती पोख्रेल	राहत	प्रा.वि	तृतीय	९८६८१७२५७४	
७	३	भवानी मा.वि. सेमरा	पुर्णीमा सुनार	राहत	प्रा.वि	तृतीय	९८४८१२६४६५	
			तिलकराम पनेरु	राहत	प्रा.वि	तृतीय	९८४८१४४६९६	
			अनिता आचार्य	राहत	प्रा.वि	तृतीय	९८४८१८८१६७	
८	३	भवानी प्रा.वि. भवानीपुर	पार्वती गौतम	राहत	प्रा.वि	तृतीय	९८४८०४४५६३	
९	८	भगवति सस्कृत तथा साधारण मा.वि. तिलकाना	सञ्च गम्बा	राहत	प्रा.वि	तृतीय		
१०	७	ने.रा.आ.वि. पडरीया	कल्पना वि.क.	राहत	प्रा.वि	तृतीय	९८४८०२९६९९	
			ज्योती के.सी.	राहत	प्रा.वि.	तृतीय	९८४९८९५८९९	
			सीता अधिकारी	राहत	प्रा.वि.	तृतीय	९८४८२३६९९२	
११	३	ने.रा.आ.वि. गोब्रेपुर	रमानाथ लम्साल	राहत	प्रा.वि	तृतीय	९८४८१३७७९८	
१२	२	जागृती आ.वि. फुटाहा	सावित्री कमारी सुवेदी	राहत	प्रा.वि	तृतीय	९८४८०९८४१०	
			नवदत्त शर्मा	राहत	प्रा.वि	तृतीय	९८१६५६६६०४	
			धुवराज लम्साल	राहत	प्रा.वि	तृतीय	९८६८२५०५३०	
१३	५	जनजागृती प्रा.वि.फुलबारी	भगवती चौधरी	राहत	प्रा.वि	तृतीय	९८४४८४९५३३	
			विष्णु बहादुर क्षेत्री	राहत	प्रा.वि	तृतीय	९८६४९९३६११	
१४	७	जनज्योती प्रा.वि.रामागौडी	सुनिता अधिकारी	राहत	प्रा.वि	तृतीय	९८४८१८६१५७	

			छेदु थारु	राहत	प्रा.वि	तृतीय	९८४८०३३३२६	
१५	६	जनता आ.वि. भदोही	राम नारायण थारु	राहत	प्रा.वि	तृतीय	९८४८०८४९३५	
			राम बहादुर थारु	राहत	प्रा.वि	तृतीय	९८४८०८६२७२	
१६		जनता प्रा.वि. दक्षिणभकारी	रामसिंह थारु	राहत	प्रा.वि	तृतीय	९८४८०२६८३७	
१७	९	जयकालिका मा.वि. मुनालबस्ती	राधाकृष्ण रेग्मी	राहत	प्रा.वि	तृतीय	९८४८०३४८१६	
			संगिता श्रेष्ठ	राहत	प्रा.वि	तृतीय	९८१९५५२४२६	
१८		पशुपती जोधा प्रा.वि. सुरेन्द्रनगर	गेदरानी थारु	राहत	प्रा.वि	तृतीय	९८१९५५२४२६	
१९		पशुपती प्रा.वि. पशुपतीबजार	देवी लामिछाने	राहत	प्रा.वि	तृतीय	९८४८०५६३२६	
			सृजना घिमिरे	राहत	प्रा.वि	तृतीय	९८४८०५६३०४	
२०		शितला महिला नमुना प्रा.वि. सितलाबजार	टिका पोखेल	राहत	प्रा.वि	तृतीय	९८४४८२३३७७	
२१		विद्याज्योती मा.वि. कण्ठपुर	कोपिला पौडेल	राहत	प्रा.वि	तृतीय	९८६६७६५३६५	
२२		शिवशक्ति प्रा.वि. टेशनपुर	शान्तिदेवी ज्ञवाली	राहत	प्रा.वि	तृतीय	९८४८१३७०१७	
			सीताराम थारु	राहत	प्रा.वि	तृतीय	९८४८०८०३०९	
२३	५	ने.रा.इन्दिरा भुषाल मा.वि. बढैया	सिताराम थारु	राहत	प्रा.वि.	तृतीय		
२४	२	सरस्वती मा.वि. जमुनी	ढाका कुमारी पौडेल	राहत	नि.मा.वि.	तृतीय	९८४९२५८१७७	
२५	५	सरस्वती मा.वि. जगतीया	राम चरण थारु	राहत	नि.मा.वि.	तृतीय	९८६९९९७६३८६	
			पवित्रा खनाल	राहत	नि.मा.वि.	तृतीय	९८४८०११९०८	
			नारायण सुवेदी	राहत	नि.मा.वि.	तृतीय	९८४८०६२०३८	
			मोहदत तिवारी	राहत	नि.मा.वि.	तृतीय	९८४८०४३४५२	
२६	४	ज्ञानज्योती मा.वि. छत्रनगर	शब्रण कुमार थारु	राहत	नि.मा.वि.	तृतीय	९८६३२८६३१६	
			सुशिला गिरी	राहत	नि.मा.वि.	तृतीय		
			मुकुन्द खाचार्य	राहत	नि.मा.वि.	तृतीय	९८४८०४५५९८	
			राम शरण थारु	राहत	नि.मा.वि.	तृतीय	९८४८२६६०६९	

२७		मयुर आ.वि. मयुरबस्ती	चेत बहादुर चौधरी	राहत	नि.मा.वि.	तृतीय	९८४८०८१२५८	
२९	३	भवानी मा.वि. सेमरा	रिक्त	राहत	नि.मा.वि.	तृतीय		
			विजया सुवेदी	राहत	नि.मा.वि.	तृतीय	९८४८३७४१००	
			चन्द्रेश्वर प्रसाद ईसर	राहत	नि.मा.वि.	तृतीय	९८४४०२३३३८	
३०	८	भगवती सस्कृत तथा साधारण मा.वि. तिलकाना	कमल नाथ सुवेदी	राहत	नि.मा.वि.	तृतीय	९८६८१००८०५	
३१		ने.रा.आ.वि. पडरिया	तिलक राम सुवेदी	राहत	नि.मा.वि.	तृतीय	९८४८१४३००६	
			कृष्ण प्रसाद सुवेदी	राहत	नि.मा.वि.	तृतीय	९८४८०५९७८९	
३२	३	ने.रा.आ.वि. गोब्रेपुर	अर्जुन प्रसाद थारु	राहत	नि.मा.वि.	तृतीय	९८४८१९२०६४	
३३	५	ने.रा.इन्दिरा भुसाल मा.वि. बढैया	मुखीया थारु	राहत	नि.मा.वि.	तृतीय	९८४८११२७४७	
३४	९	जयकालिका मा.वि. मुनालबस्ती	कमलनाथ अधिकारी	राहत	नि.मा.वि.	तृतीय	९८४८०३३८०६	
३५	१	जगदम्बिका मा.वि. डाँफे	अमृत कुमार चौधरी	राहत	नि.मा.वि.	तृतीय	९८४८०७११७९	
			चन्द्र सिं बस्नेत	राहत	नि.मा.वि.	तृतीय	९८२२४२६५४४	
३६	१	दिपज्योती मा.वि. डाँफे	भिम बहादुर सिंह	राहत	नि.मा.वि.	तृतीय	९८६८०९७५३१	
३७	७	युवक आ.वि. बकोटिया	सन्तराम थारु	राहत	नि.मा.वि.	तृतीय		
			सीता चौधरी	राहत	नि.मा.वि.	तृतीय	९८४८१७६०५९	
			गुलावि चौधरी	राहत	नि.मा.वि.	तृतीय	९८४८१७२५०४	
३८	२	सरस्वती मा.वि. जमुनी	विमला पौडेल	राहत	मा.वि.	तृतीय	९८४८०२२४७८	
३९		ज्ञानज्योती मा.वि. छत्रनगर	विवेक पौडेल	राहत	मा.वि.	तृतीय	९८४९६१६८९८	
			राज कुमार बोहरा	राहत	मा.वि.	तृतीय	९८६८०६२००९	
४०	३	भवानी मा.वि. सेमरा	धन बहादुर थापा	राहत	मा.वि.	तृतीय	९८४८०२६२२५	
			रईस खाँ	राहत	मा.वि.	तृतीय	९८६६८४२८६०	
			हरी पौडेल	राहत	नि.मा.वि.	तृतीय	९८४७१७०२७२	

४१	९	जयकालिका मा.वि. मुनालबस्ती	धूवनारायण कोहार	अनुदान	मा.वि.	तृतीय	९८४३२२५१३८	प्राविधिक धार
			चर्तुभुज रेग्मी	राहत	मा.वि.	तृतीय		
			शिवहरी ज्ञवाली	राहत	मा.वि.	तृतीय	९८५११५५१५६	
			भुप प्रसाद शर्मा	राहत	मा.वि.	तृतीय	९८६६७६७६४६	
			मनिषा गौतम	राहत	मा.वि.	तृतीय	९८१२५२०८७२	प्राविधिक धार
			स्वस्तिका रेग्मी	राहत	मा.वि.	तृतीय	९८६८१२८५६८	प्राविधिक धार
			दिपक केसी	राहत	नि.मा.वि.	तृतीय	९८४३६१८५१२	प्राविधिक धार
			राजन आचार्य	राहत	नि.मा.वि.	तृतीय	९८४८२६६३६०	प्राविधिक धार
			सिर्जना बसौला	राहत	प्रा.वि.	तृतीय	९८६१८६३९०५	पाविधिक धार
			राधाकृष्ण रेग्मी	राहत	प्रा.वि.	तृतीय	९८४८०३४८१६	
			संगीता श्रेष्ठ	राहत	प्रा.वि.	तृतीय	९८४८०३४०४०	
			राम प्रसाद लुइटेल	राहत	मा.वि.	तृतीय		
			दिपानाथ योगी	राहत	मा.वि.			
			किरण तमाङ्ग	राहत	मा.वि.			
			कमल अधिकारी	राहत	निमा वि			
			प्रतिमा पौडेल	राहत	मा.वि.			
			तेजस्वी चापागांई	राहत	प्रा.वि.	तृतीय	९८६८००६६२३	
४२	१	दिपज्योती मा.वि. डाँफे	सुरेश कुमार खत्री	राहत	मा.वि.	तृतीय	९८४८२९७५०४	
			विश्वनाथ प्रसाद यादव	राहत	मा.वि.	तृतीय	९८०४५९६५३६	
४३		विद्यज्योती मा.वि. कण्ठपुर	प्रभा के.सी.	राहत	मा.वि.	तृतीय	९८५८०८९३५४	

## अस्थायि शिक्षक

क्र.सं	शिक्षकको नाम	विद्यालयको नाम	नियुक्ती मिति	तह	
२	मिना चौधरी	प्रगति आ.वि.मैनापोखर	२०७६।०१।२०	प्रा.वि	
३	कालिराम थारु	शक्ति प्रा.वि. शक्तिनगर	२०७६।०१।२०	प्रा.वि	
४	सन्त कुमार थारु	भगवती सस्कृत तथा साधारण मा.वि.तिलकना	२०७४।०५।०१	प्रा.वि	
५	मिरा पोखेल	भगवती सस्कृत तथा साधारण मा.वि.तिलकना	२०७५।०४।१७	प्रा.वि	
६	नवराज रोकाया	जनप्रिय आ.वि. जमुनी	२०७६।०१।२०	प्रा.वि	
७	पार्वती बि.क.	जनप्रिय आ.वि. जमुनी	२०७६।०१।२०	प्रा.वि	
८	प्रगती शर्मा	जनप्रिय आ.वि. जमुनी	२०७६।०१।२०	प्रा.वि	
९	सविता भण्डारी	मयुर ने.रा.आ.वि. मयुरवस्ती	२०७६।०३।०१	प्रा.वि	
१०	निर्मल शर्मा	सरस्वती मा.वि. जमुनी	२०७६।०१।२२	प्रा.वि	
११	महेश थारु	शारदा मा.वि.मैनापोखर	२०७६।०१।२०	नि.मा.वि.(अंग्रेजी)	
१२	सरस्वती शर्मा	शारदा मा.वि.मैनापोखर	२०७६।०१।२०	प्रा.वि	

#बालविकास तर्फ

क्र.सं	विद्यालयको नाम	शिक्षकको नाम	नियुक्ति मिति	सम्पर्क नं.	पद	कैफियत
१	जयकलिका मा.वि. मुनालबस्ती	विना रिजाल	२०५७१०६००३	९८०४५५९७२६	शिक्षक(वालविकास)	
		शोभा खडका	२०७२०८०१	९८०४५५०७३०	शिक्षक(वालविकास)	
२	सरस्वती मा.वि. शिवशक्तिपुर	गौरी देवी खडका	२०६१०८०६०६	९८४४८८५८४	शिक्षक(वालविकास)	
		इन्दिरा शर्मा	२०६९०९१०९		शिक्षक(वालविकास)	
३	शारदा मा.वि. मैनापोखर	हरीकला रेग्मी	२०६२०९१०९	९८६६७९८९२	शिक्षक(वालविकास)	
		सावित्री कुमारी थारु	२०७११११९९	९८१६५१०६०७	शिक्षक(वालविकास)	
४	जनज्योती आ.वि. रामागौडी	गोमादेवी गौतम	२०५७१०९१०९	९८४४८८२४०० १	शिक्षक(वालविकास)	
		कल्पना सापकोटा	२०५७१०९१०९	९८४८०८५३६९	शिक्षक(वालविकास)	
५	पशुपति आ.वि. पशुपतबिजार	इन्दिरा अधिकारी	२०६१११२०६	९८४८९४३०५७	शिक्षक(वालविकास)	
		बसुन्धरा अधिकारी	२०६७१०८०५		शिक्षक(वालविकास)	
		दिलमाया क्षेत्री	२०६१०८०९	९८४८०८२०९ ८	शिक्षक(वालविकास)	
६	सर्वोदय आ.वि. लोखरपुर	प्रभा कुमारी थारु	२०६३०९१२३	९८४४७५७३४७	शिक्षक(वालविकास)	
७	अमरज्योती मा.वि. सीतापुर	शर्मिला परियार	२०६२०९१०९	९८१६५६३२२८	शिक्षक(वालविकास)	
		सरिता बस्नेत	२०६५११२०९	९८१६५०५७६३	शिक्षक(वालविकास)	
८	नेपाल राष्ट्रिय आ.वि. गोब्रेपुर	पार्वती कार्की	२०५६११२०४	९८४८०६१९४३	शिक्षक(वालविकास)	
		रामजानी थारु	२०६२११११४	९८६४७२७१७३	शिक्षक(वालविकास)	
९	प्रगती आ.वि. मैनापोखर	कल्पना थारु	२०५६१०९१८	९८४८१७१३२२	शिक्षक(वालविकास)	
		अशोका थारु	२०५६१०९१८	९८१२५६१२६६	शिक्षक(वालविकास)	
१०	भगवती संस्कृत मा.वि. तिलकना	लक्ष्मी भण्डारी	२०६३०३२४	९८४८०७२३० ०	शिक्षक(वालविकास)	
		गंगा शर्मा	२०५८१०६१२५	९८६८०५६५५७	शिक्षक(वालविकास)	
		सरस्वती पोख्रेल	२०५८१०६१२५	९८४८०३२०९३	शिक्षक(वालविकास)	
		अनिता बोहोरा	२०७०१०३१२	९८२५५६२५५७	शिक्षक(वालविकास)	
११	शिवशक्ति आ.वि. टेशनपुर	कमला कु.परियार	२०६२०७१०	९८०९९५०४१०	शिक्षक(वालविकास)	
		निर्मला परियार	२०६१०८०२३	९८१२४७९५५१	शिक्षक(वालविकास)	
१२	पशुपति जोधा सुरेन्द्रनगर	राज कुमारी थारु	२०६१०८०९	९८४८०६०८८ ३	शिक्षक(वालविकास)	
		राम प्यारी थारु	२०६४११०१०९	९८६८९६०३१६	शिक्षक(वालविकास)	

१३	भवानी मा.वि.सेमरा	सीता कुमारी तिमील्सेना	२०६०१९२०१	९८४९८९५८०९	शिक्षक(वालविकास)	
		तुलसी कुमारी पाण्डे	२०६५१९०१८	९८४८०५९८२०	शिक्षक(वालविकास)	
		जमुना चपाई	२०६६१९०१०३	९८६८९९२९९८	शिक्षक(वालविकास)	
१४	सरस्वती मा.वि. जगतीया	भावना गजुरेल	२०६८०७०८०८	९८४८७४८९२६	शिक्षक(वालविकास)	
		अम्बिका कडेल	२०६५१०९१२९	९८००५२०६९६	शिक्षक(वालविकास)	
१५	ज्ञानज्योती मा.वि. छत्रनगर	विमला चौधरी	२०६३०९१०२	९८४८०८२८८२	शिक्षक(वालविकास)	
		ऋषिमाया सुवेदी	२०५६०९१०९	९८१९५६००८३	शिक्षक(वालविकास)	
१६	दीप ज्योती मा.वि. डाँफे	मोती कुमारी सिंह	२०६२०९१०९	९८४८२९६३७५	शिक्षक(वालविकास)	
		फनिन्द्रा शाह	२०७१०८१२५	९८१५५६६०९७	शिक्षक(वालविकास)	
१७	शक्ति आ.वि. शक्तिनगर	शर्मिला थारु	२०७०१०३२९	९८१६५८२०५२	शिक्षक(वालविकास)	
१८	मुक्त कमैया आ.वि. जनतानगर	फुलरानी चौधरी	२०७२१०१२०	९८६९६५६५६५	शिक्षक(वालविकास)	
१९	बागेश्वरी आ.वि. जमुनी	अन्जु पौडेल	२०७४१०५१९	९८२४५७२०२०	शिक्षक(वालविकास)	
		भगवति त्रिपाठी	२०५९१०९१०९	९८१५५५७७७३	शिक्षक(वालविकास)	
२०	जनता प्रा.वि. दक्षिण भकारी	सरस्वती थारु	२०६४१०९१०९	९८२२५३२५५१	शिक्षक(वालविकास)	
२१	जागृती आ.वि. फुटाहा	विष्णु के.सी.	२०६०१९२०१	९८१६५०३४९८	शिक्षक(वालविकास)	
		विरमा सुनार	२०६५१०८१८	९८००५४३७९७	शिक्षक(वालविकास)	
२२	सरस्वती ने.रा.आ.वि. सोरहवा	मिना क्षेत्री	२०६५१०१९८	९८२२५५४२०६	शिक्षक(वालविकास)	
		प्रतिक्षा चौधरी	२०७५१०४१७	९८६०२०५३११	शिक्षक(वालविकास)	
२३	ने.रा.इन्दिरा भुषाल मा.वि. बढैया	जानकी थारु	२०५६१९२०१	९८४७९९६३००	शिक्षक(वालविकास)	
२४	विद्याज्योती मा.वि. कण्ठपुर	लक्ष्मी थापा	२०६५१०१०३	९८४८०७९५९९	शिक्षक(वालविकास)	
२५	नेपाल राष्ट्रिय मा.वि.पडरिया	कलावती लामा	२०६७०८२४५	९८६६७५८०९७	शिक्षक(वालविकास)	
		सावित्री अधिकारी	२०७१०८१६	९८२६५७४४७०	शिक्षक(वालविकास)	
		राधा भण्डारी	२०६७०८८२३	९८४८२९४५७५	शिक्षक(वालविकास)	
२६	जनजागृती प्रा.वि.फुलवारी	सीता शर्मा	२०६५१०८१०५	९८४८१५०९२८	शिक्षक(वालविकास)	

२७	मदरसा प्रा.वि. तिलकना	कमला थारु	२०७०१०३३२५		शिक्षक(वालविकास)	
२८	जनमुखी आ.वि. रामनगर	कल्पना चन्द	२०७०१०४१९०	९८०४५९०४८ ०	शिक्षक(वालविकास)	
२९	सामुदायिक शिशु केन्द्र रामनगर	सिता थारु			शिक्षक(वालविकास)	
		जनक कुमारी थारु		९८०६२९८९७०	शिक्षक(वालविकास)	
	सामुदायिक शिशु केन्द्र प्रगतीनगर	चेतना कुमारी थारु		९८२४५२४९०२	शिक्षक(वालविकास)	
		ममिला थारु			शिक्षक(वालविकास)	
३०	भवानी प्रा.वि. भवानीपुर	रिकि यादव	२०७२०९१२४	९८१६५९९८८१	शिक्षक(वालविकास)	
		जयन्ति यादव	२०७०१११०४	९८१५५९८७९०	शिक्षक(वालविकास)	
३१	जगदम्बिका मा.वि. शान्तिपुर	मधुमाया गैरे	२०६२०९१०९	९८४८२९५०६३	शिक्षक(वालविकास)	
३२	जनता आ.वि. भदोही	खुमकुमारी थारु		९८०९३८३०९०	शिक्षक(वालविकास)	
३३	वीरभद्र राष्ट्रिय आ.वि. सानो डाँफे	जमुना वलि	२०६६०३१२	९८४९९९९९२९	शिक्षक(वालविकास)	
३४	युवक आ.वि. बकोटिया	जमुना थारु	२०६४११०१०७	९८४८०२२४३२	शिक्षक(वालविकास)	
		सीता थारु	२०६८०६१०५	९८६६६९०००५	शिक्षक(वालविकास)	
३५	जनप्रिय आ.वि. शिवशक्तिपुर	विजया शर्मा	२०६१०१०८	९८१२४९६७९६	शिक्षक(वालविकास)	
		ढाका पुन मगर	२०६३०५१०४	९८००५२६५७७	शिक्षक(वालविकास)	
		लक्ष्मी पौडेल	२०६३०५१०४	९८६८०९५७९६	शिक्षक(वालविकास)	
३६	शितला महिला नमुना प्रा.वि.शितला बजार	कमला वि.क	२०६१०११२७	९८६४९१४४५१	शिक्षक(वालविकास)	
		सावित्रा उपाध्याय	२०६५१०२१२१	९८४४८८०३७ ०	शिक्षक(वालविकास)	
३७	मयुर ने.रा.आ.वि.	मिनु रानाभाट		९८६६७५८६५६	शिक्षक(वालविकास)	
		जगत कुमारी चौधरी		९८०४५०६८१ ४	शिक्षक(वालविकास)	

## #विद्यालय तर्फ कार्यलय सहयोगि तथा कर्मचारी

क्र. स.	विद्यालयको नाम	कर्मचारीको नाम	नियक्ति मिति	पद	कैफियत
१	जयकालिका मा.वि.मुनालवस्ती	माधव पौडेल	२०६९।१।२०७	लेखापाल	
		मनजुवा जि.सि.	२०६८।१०।३।०९	का.स.	
२	जनज्योती प्रा.वि. रामागौडी	अनुरोध कुमार यादव	२०६४।१०।६।१६	का.स.	
३	शारदा मा.वि. मैनापोखर	दिलीप कुमार थारु	२०५९।१।०।०५	लेखापाल	
		ठगाराम थारु	२०६२।०।३।२४	का.स.	
४	सरस्वती मा.वि. जमुनी	देव कुमारी श्रेष्ठनी	२०६७।०।४।१०	का.स	
		छाविलाल गौतम	२०६७।०।४।१०	का.स	
५	नेपाल राष्ट्रिय आ.वि. गोबेपुर	महेशराम थारु	२०६४।०।२।१०	का.स	
६	अमरज्योती मा.वि. सीतापुर	निलोफर शाह	२०७५।०।७।१५	स.ले.पा	
		रेशम बहादुर तामाड	२०४६।०।२।२१	स.कर्मचारी	
७	सर्वोदय आ.वि.लोखरपुर	रामफेर थारु	२०७२।१।०।२५	का.स	
८	पशुपति आ.वि पशुपतिबजार	मधु गौतम पुडासैनी		का.स	
९	प्रगती आ.वि मैनापोखर	रामकिसुन थारु	२०६६।०।२।२९	का.स	
१०	पशुपति जोधा प्रा.वि सुरेन्द्रनगर	रामदेव थारु	२०७१।०।९।१५	का.स	
११	शिवशक्ति आ.वि टेशनपुर	हरिमाया थारु	२०७०।०।६।१५	का.स	
१२	भगवती संस्कृत तथा साधारण मा.वि	खगराज पंगाली	२०६८।१।१।०२	लेखापाल	
		राजकुमार थारु	२०६५।०।९।११	का.स	
१३	सरस्वती मा.वि जगतिया	तेजेश्वर थारु	२०७६।०।९।१९	लेखापाल	
		राम कुमार थारु	२०५६।०।९।०९	का.स	
१४	भवानी मा.वि सेमरा	शिव शंकर कुर्मी		का.स	
		कृष्ण ब.नेपाली		लेखापाल	
१५	शक्ति आ.वि शक्तिनगर	सुनमाया चौधरी	२०७२।०।२।१३	का.स	
१६	दीपज्योती मा.वि डाफै	सरस्वती बराल		लेखापाल	
		सुर्य प्रसाद गौतम		का.स	
		दीलमाया गैरे		का.स	
१७	जागृती आ.वि फुटाहा	विष्णु वि.क	२०७५।०।५।०९	का.स	

१८	जनता प्रा.वि दक्षिणभकारी	मंगल मंगता	२०७२१९२१९	का.स	
१९	मुक्त कमैया आ.वि जनतानगर	बालकराम थारु	२०७०१९२१४	का.स	
२०	ज्ञानज्योती मा.वि छत्रनगर	सन्तोष कुमार थारु	२०६८०१०३०९	लेखापाल	
		राम कुमार थारु	२०६४१९०१०६	का.स	
२१	बागेश्वरी अन.वि जमुनी	शिवकुमार काँदु	२०५६१०९११२	का.स	
२२	नेपाल राष्ट्रिय इन्द्रिरा भुषाल मा.वि बढैया	प्रदीप कुमार थारु	२०७३०८०१	लेखापाल	
		लक्ष्मीराम थारु	२०५८१९२०१	का.स	
२३	नेपाल राष्ट्रिय मा.वि पडरिया	केशौराज देवकोटा	२०५३१०१०७	का.स	
२४	विद्याज्योती मा.वि कण्ठपुर	शान्ता थापा	२०६८०१०५११	लेखापाल	
		कृष्ण कुमार श्रेष्ठ	२०५३१०२०२	का.स	
२५	जनता आ.वि भद्रोही	कमान सिंह थारु		का.स	
२६	जगदम्बिका मा.वि शान्तिपुर	भगवती बुढा मगर	२०७०१०३१९	का.स	
२७	भवानी प्रा.वि भवानीपुर	हिरालाल धोबी	२०६९०१०५१२६	का.स	
२८	जनजागृती प्रा.वि फुलबारी	राम तिरथ पासी	२०७२०१०१०६	का.स	
२९	जनप्रिय आ.वि शिवशक्तिपुर	हरि बहादुर देवकोटा	२०६०११११५	का.स	
३०	शितला महिला नमुना प्रा.वि सितलाबजार	लक्ष्मी सुनार	२०७६११०२६	का.स	
३१	युवक आ.वि बकोटिया	जित बहादुर थारु	२०७५१११०१	का.स	
३२	बीरभद्र राष्ट्रिय आ.वि सानो डाँफे	निर्मला सुनार	२०७४१०५१२५	का.स	

## कार्यविवरण :

### १. प्रशासन शाखा

#### (क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- गाउँपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

#### (ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख
- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- गाउँपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

#### (ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
- जिल्ला समन्वय समितिसँगको समन्वय
- वडा तहसँगको सम्पर्क र समन्वय
- पत्राचार, सभा, समारोह, शिष्टाचार

#### (घ) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
  - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
  - सम्पत्तिको संरक्षण,
  - गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
  - स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
  - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
  - गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
  - स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
  - कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
  - विपद् व्यवस्थापनमा सहयोग,
  - अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
  - फूटपाथ व्यवस्थापन
  - निर्माण नियमन
  - गुणस्तर नियन्त्रण

- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।
- (ड) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
  - न्याय तथा कानूनी राज्यको परिपालना
  - मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
  - व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
  - न्यायिक निर्णय तथा फैसला कार्यान्वयन
- (छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण
- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
  - बजार तथा हाट बजार व्यवस्थापन
  - उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
  - स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
  - स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
  - स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
  - उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
  - खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
  - खानेपानीको गुणस्तर नियन्त्रण,
  - स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
  - स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन ।
- (ज) बैठक तथा विधायन
- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
  - कार्यपालिकाको निर्णयहरूको विचुतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
  - कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन
  - कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
  - नीति, कानूनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासनका लागि समन्वय
  - विधायन सम्बन्धी अन्य कार्य
- (झ) आन्तरिक लेखापरीक्षण
- आन्तरिक तथा पूर्व लेखापरीक्षण
  - लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
  - अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
  - लेखापालनसम्बन्धी क्षमता विकास कार्य
- (ज) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण, आदि ।
- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
  - उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख
- (च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन
- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
  - गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
  - निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य

- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।

### **विपद् तथा वातावरण उपशाखा**

वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- वृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- सार्वजनिक शौचालय व्यवस्थापन
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पानी मुहानको संरक्षण
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम

(च) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कलन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

## **२. सूचना प्रविधि ईकाइ**

सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।

## **३. आर्थिक प्रशासन शाखा**

(क) राजश्व नीति तथा प्रशासन

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन
- कानून बमोजिम ढुंगा, गिट्री, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बञ्जी जम्पिङ, जिपफ्लायर, न्याफिटिङ शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
- पानीघटू, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन

- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

(ख) आर्थिक प्रशासन

- आर्थिक (कार्यविधि) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- वेरुजु फछ्यौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय।

#### ४. प्राविधिक शाखा

(क) सडक तथा यातायात व्यवस्था

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- द्रावक्षी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

(ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

(ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा, भू-उपयोग तथा वस्ती विकास  
जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,

- प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, सेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत बन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

वस्ती विकास

- शहरीकरण, वस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोवास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- सझीय तथा प्रदेश कानूनको अधीनमा रही आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- सझीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोवास व्यवस्था
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन।

(घ) जलविद्युत, उर्जा, सडक वर्ती र सिंचाई

जलविद्युत, उर्जा र सडक वर्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वर्तीको व्यवस्था

सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,

- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्गलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन।

(छ) सार्वजनिक निजी साभेदारी

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्धन

#### ५. आर्थिक विकास शाखा

(क) कृषि, पशुपन्थी तथा सहकारी

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रबद्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रबद्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि वीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

पशुपन्थी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्थी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्थीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्थी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्थी सम्बन्धी वीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन

- स्थानीयस्तरमा पशुपन्थी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रबर्द्धन, विकास र परिचालन ।

(ख) वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडीबुटी तथा जैविक विविधता

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती वनको संरक्षण, सम्बर्द्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कवुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्कलन, प्रबर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीञ्ज बर्गेचा स्थापना, व्यवस्थापन र प्रबर्द्धन
- नरसरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रबर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिंडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबर्द्धन, व्यवस्थापन

(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण उद्योग

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।

खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीदुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुङ्गा, गिटी, बालुवा, नुन, माटो, खरीदुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
- भौगोलिक नक्सा प्रकाशन ।

#### ५. रोजगार सेवा केन्द्र

- प्रधानमन्त्री रोजगार कार्यक्रम
- रोजगार तथा वेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

#### ६. स्वास्थ्य तथा सामाजिक विकास शाखा

आधारभूत स्वास्थ्य तथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य वीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन

- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

(घ) खानेपानी व्यवस्थापन

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

(ङ) लैंगिक समानता तथा सामाजिक सुरक्षा

लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

बालबालिका

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रबन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- 

जेष्ठ नागरिक

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन

अपांगता भएका व्यक्ति र एकल महिला

- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण

- अपाँगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला सम्बन्धी कार्य

## ७. शिक्षा, युवा तथा खेलकुद शाखा

### (क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कासन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

### (ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकुदको विकास र प्रवर्द्धन
- खेलकुद प्रतियोगीता आयोजना र सहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

## युवा

- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

### (ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास
- परम्परागरत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्त्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बर्द्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास ।

## ६. योजना शाखा

(क) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अत्यकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन

- तथ्यांक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन
- स्थानीय तथ्यांक संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
  - आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसाङ्गीयक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
  - वेरोजगारको तथ्यांक संकलन
  - स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
  - सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
  - सम्पन्न भएका तथा चालू योजनाको विवरण
  - विषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- गाउँपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

**द्रष्टव्य:** गाउँ कार्यपालिकाले माथि उल्लिखित विषयक्षेत्र समेट्ने गरी आफ्नो आवश्यकता र प्राथमिकता अनुरूप कार्यालय, शाखा वा उपशाखा वा इकाई सहितको प्रशासनिक ढाँचा स्वीकृत गरी लागू गर्न सक्नेछ ।

## वडा कार्यालय बाट सम्पादन हुने कार्य

### (क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने:

- आफ्नो वडा भित्रको वस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगाधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घर परिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पाश्व चित्र तयार तथा अद्यावधिक गर्ने।

### (ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने:

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

### (ग) वडाका विकास निर्माणका कार्यहरू गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई वि.सि.जि., पोलियो, भिटामिन “ए” को व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- वडास्तरीय सामुदायिक धाराको प्रवन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्कलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,

- वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालक्लव मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोघाटोको बाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने .
- वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्यविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी गाउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असक्त विरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक बन, बनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,
- वडालाई बातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, बातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

(घ) **कानून बमोजिमका नियमन कार्य गर्ने:**

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घर निर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबढ्दन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशुलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साभेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।

- समय समयमा नेपाल कानूनले तोकेवमोजिम अन्य काम गर्ने ।

#### (ड) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
  - महागाउँपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  - संघीय कानून र मापदण्ड बमोजिम गाउँपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
  - आधिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
  - नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
  - स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  - स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।
- नाता प्रमाणित गर्ने,
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- कोठा खोल्न रोहबरमा बस्ने,
- मोही लगात कट्टाको सिफारिस गर्ने,
- घर जर्गा करको लेखाजोखा सिफारिस गर्ने,
- जन्म मिति प्रमाणित गर्ने,
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- अझेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
- घर पाताल प्रमाणित गर्ने,
- व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- पुर्जामा घर कायम गर्ने सिफारिस गर्ने,
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश गर्ने,
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- जर्गा धनीपूर्जा हराएको सिफारिस गर्ने,
- कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
- कित्ताकाट गर्न सिफारिस गर्ने,
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- जीवितसँगको नाता प्रमाणित गर्ने,
- हक्कवाला वा हकदार प्रमाणित गर्ने,
- नामसारी गर्न सिफारिस गर्ने,
- जर्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- मृतकसँगको नाता प्रमाणित तथा सज्मिन् सिफारिस गर्ने,
- उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- जीवित रहेको सिफारिस गर्ने,
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,

- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- पालन पोषणको लागि सिफारिस गर्ने,
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
- विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
- धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

#### ५. कार्यालय बाट प्रदान गरिने सेवा

क्र स	सेवा सुबिधाको नाम	अवश्यक पर्ने कागजातहरु
१	आर्थिक सहायता (विपद, दिर्घरोग लगायत)	१. प्रहरी कार्यालयको सर्जमिन मुचुल्का २. स्थानीय रेडक्रसको अनुगमन सिफारिस ३. बडा कार्यालयको सिफारिस ४. नागरिकताको प्रतिलिपि ५. फोटो अथवा अन्य प्रमाण ६. निवेदन
२	न्यायिक समिति	
	प्रतिवाद र प्रतिदावी	१. अनुसुचि ५ बर्मोजिमको ढाँचामा प्रतिवाद वा प्रतिदावी पेश गर्ने २. विवाद वा प्रतिदावी सम्बन्धि कागजात सबुद प्रमाण ३ शुल्क तिरेको रसिद
३	अपाङ्गता परिचय वितरण	१. बडा कार्यालयको सिफारिस २. पासपोर्ट साइजको तिन प्रति फोटो ३. नेपाली नागरिकताको प्रतिलिपि ४ १६ वर्ष मुनीको व्यक्तिको हकमा १. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र आमा बुवाको नागरिकताको प्रतिलिपि ५. आँखा, नाक, मानसिक समस्या लगायत अन्य कडा रोग भएका व्यक्तिले नेपाल सरकार बाट मान्यता प्राप्त विषेशज्ञ चिकित्सकको रिपोर्ट ६. तीन पुस्ते विवरण (आमा, बुवा : श्रीमान् श्रीमती :बाजे :ससुरा )
४	ज्येष्ठ नागरिक परिचय पत्र वितरण	१. पासपोर्ट साइजको तिन प्रति फोटो २. नेपाली नागरिकताको प्रतिलिपि, ३. ६० वर्ष उमेर पुगेका व्यक्ति ४. तीन पुस्ते विवरण (आमा, बुवा : श्रीमान् श्रीमती :बाजे :ससुरा )
५	छोरी बचाउ कार्यक्रम	१. बडा कार्यालयको सिफारिस २. जन्म दर्ता प्रमाण पत्र को प्रतिलिपि ३. खोप कार्ड प्रतिलिपि ४. आमा बुवाको नागरिकताको प्रतिलिपि, ५. छोरीको बैकको खाता नम्बर, ६. अभिभावक को मोवाई नम्बर, ७. आमा बुवाको विवाह दर्ता प्रतिलिपि

६	ब्यक्तिगत जग्गा नाप जाँच	१. निवेदन २. लाल पुर्जाको फोटोकपी ३. नागरिकता फोटोकपी ४. प्रति कित्ता तिरेको राजश्व रसिद
७	सरकारी सार्वजनिक जग्गा नापजाँचका लागि	सम्बन्धीत बडा कार्यालयको सिफारिस लावाभित समुदायको निर्णयका साथ माइनोटिङ
८	घर जग्गा नामसारी	१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जिमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जिमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
९	वाणिज्य तर्फ	१ प्रोप्राइटरको नेपाली नागरिकताको प्रतिलिपि २ हाल सालै खिचेको पासपोर्ट साइजको फोटो द प्रति ३ मूल्य अभिबृद्धि कर, प्यान वा अन्य निकायमा दर्ता भएमा सोको प्रमाणपत्रको प्रतिलिपि ४ घर वा जग्गा भाडामा लिइ संचालन गरेको हकमा सम्झौतापत्र छा सामुहिक व्यवसायको हकमा समुहको सबै सदस्यको नागरिकताको प्रतिलिपि र संयुक्त निवेदन ५ गेरूवा उद्योग वाणिज्य संघको सिफारिस
१०	साना उद्योग तथा कृषि तथा पशुपन्थी फर्म दर्ता प्रक्रिया	१ सम्बन्धित बडा कार्यालयको बडा सर्जिमिन मुचुल्का र सिफारिस २ प्रोप्राइटरको नाममा जग्गा नभएको हकमा घरको अन्य सदस्यको नाममा भए मञ्जुरीनामा पत्र
क	नविकरण	१ प्रोप्राइटरको नेपाली नागरिकता प्रमाण पत्र फोटो कपि २ व्यवसाय दर्ता प्रमाण पत्र
ख		
ग	नविकरण	१ प्रोप्राइटरको नेपाली नागरिकता प्रमाण पत्र फोटो कपि २ व्यवसाय दर्ता प्रमाण पत्र
घ	पुँजी बृद्धि	निवेदन
ঠ	শাখা থপ	নিবেদন
চ	ঠাঁঁসারী	কারোবার থপঘট
ছ	নামসারী	१ निवेदन २ नामसारी हुने व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३ हालसालै खिचेको पासपोर्ट साइजको द प्रति फोटो
জ	নাম পরিবর্তন	নিবেদন

झ	खोरेजी	१ निवेदन २ कारदाता सेवा कार्यालय गुलरिया बर्दियाको सिफारिस
अ	प्रमाण पत्र प्रतिलिपि	निवेदन
ट	घ वर्ग निर्माण ब्यवसायी इजाजतपत्र	<p>आर्थिक क्षमता १. प्राइभेट वा पब्लिक लिमेटेड कम्पनी वा साझादेरी फर्मको रूपमा घटीमा रु. ५०००००। चालु पुँजी देखाइ ब्यवसाय दर्ता भएको हुनु पर्ने ।</p> <p>मुख्य जनशक्ति विवरण २. मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ बिषयमा कम्तीमा प्रमाण पत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशासकीय वा वाणिज्य शास्त्र/अर्थशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जन शक्तिको सेवा पूरा समय प्राप्त हुने ब्यवस्था हुनु पर्नेछ ।</p> <p>३. मेशीन र उपकरण</p> <p>(क) ट्रिपर वा ट्याक्टर (एक थान)</p> <p>(ख) मिक्सर (एक थान)</p> <p>(ग) Theodlite वा Level Machine (एक सेट)</p> <p>(घ) वाटर पम्प (एक थान)</p> <p>(ड) भाइब्रेटर (एक थान)</p> <p>४. उपकरणको स्वामित्वको प्रमाणपत्र वा उपकरण धनीसँग घटीमा दुइ वर्षको लागी वहालमा लिएको करार सम्झौता साथै बीमा गरेको कागजातहरू पेश गर्नु पर्ने ।</p> <p>५. यान्त्रीक उपकरणहरू ठीक अवस्थामा भएको कुरा मेकानिक इन्जियरिङ बिषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एशोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ ।</p> <p>६. यन्त्र उपकरणहरू दर्ता भएको मितिले घटीमा दुइ वर्षसम्म बेचबिखन गर्नपाइने छैन ।</p> <p>७. पन्थ वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरू निर्माण ब्यवसायीको स्तर बढ़ाद्वारा तथा नयाँ दर्ता हुने प्रयोजनको लागी मान्य हुने छैन ।</p>
११	मार्कसिट / प्रमाणपत्रको प्रतिलिपि	१.विद्यालयको सिफारिसपत्र, २.सक्कली मार्कसिट / ग्रेडसिट ३.प्रबेश पत्रको प्रतिलिपि ४.जन्म दर्ताको प्रतिलिपि ५.बडा कार्यालयको सिफारिस (आवश्यकता अनुसार मात्र) ६. प्रहरी कार्यालयको सर्जिमन मुचुल्का(हराएको मार्कसिटको हकमा मात्र) ७.तोकिएको राजस्व दस्तुर
१२	सरूवा सहमती सिफारिस पत्र	१. सम्बन्धित शिक्षकको निवेदन २.विद्यालयको सरूवा सहमति पत्र, ३.वि.व्य. स.को निर्णयको प्रतिलिपि

		<p>४.अनुसुचि १७ बमोजिमको ढाचामा भरेको फारम</p> <p>५. सम्बन्धित शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापन पत्रको प्रतिलिपि</p> <p>६. रिक्त हुनुको कारण पुष्ट्याइ गर्ने आवश्यक पर्ने कागजात</p> <p>७.सरुवा भएर जाने र सरुवा भइ आउने विद्यालय र पालिकाको सहमति पत्र (आवश्यकता अनुसार मात्र )</p>
१३	शिक्षक विज्ञापनका लागि अनुमति सिफारिस पत्र	<p>१.विद्यालयको सिफारिस पत्र,</p> <p>२.वि.व्य. स.को निर्णयको प्रतिलिपि</p> <p>३. रिक्त हुनुको कारण पुष्ट्याइ गर्ने आवश्यक पर्ने कागजात</p>
१४	विद्यालय लेखा परीक्षकका लागि सुचि तयार	१.सुचनामा तोकिए बमोजिमका सम्पुर्ण आवश्यक कागजातहरू
१५	शिक्षा सम्बन्धि अन्य सिफारिस पत्रहरू	<p>१. तोकिएको ढाचामा निवेदन</p> <p>२.विद्यालय वा संस्थाको पत्र</p> <p>३. वडा कार्यालयको सिफारिस पत्र (आवश्यकता अनुसार मात्र )</p> <p>४.कार्यालयले सुचना जारी गरेको भएमा सुचनामा तोकिए बमोजिम अन्य कागजातहरू</p>
१६	अनुदान निकासा सम्बन्धि पत्रहरू	१. सम्बन्धित आ. व. को वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट अनुसार आवश्यक पर्ने कागजातहरू

६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि

क्र सं	सेवा सुबिधाको नाम	अवश्यक पर्ने कागजातहरु	सेवा सुबिधा अवश्यक पर्ने प्रक्रियाहरु	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
१	आर्थिक सहायता (विपद, दिघरोग लगायत)	१. प्रहरी कार्यालयको सर्जिमिन मुचुल्का २. स्थानीय रेडक्रसको अनुगमन सिफारिस ३. बडा कार्यालयको सिफारिस ४. नागरिकताको प्रतिलिपि ५. फोटो अथवा अन्य प्रमाण ६. निवेदन	१. निवेदन सहितको तोकीएको कागजातहरु गाउँपालिका अध्यक्ष समक्ष पेश गर्ने २. अध्यक्षले तोक आदेश गर्ने ३. निवेदन दर्ता गर्ने ४. तोकीएको कर्मचारीले अध्ययन गरी प्रमुख प्रशासकीय समक्ष पेश गर्ने ५. प्रमुख प्रशासकीय अधिकृतले आर्थिक प्रशासन शाखालाई आर्थिक सहायताको लागि तोक आदेश गर्ने	१. अध्यक्ष-प्रमुख प्रशासकीय अधिकृत-सम्बन्धित फाँटका कर्मचारी २. बढीमा ३ दिन	निशुल्क
२	न्यायिक समिति				
३	प्रतिवाद र प्रतिदावी	१. अनुसुचि ५ बमोजिमको ढाँचामा प्रतिवाद वा प्रतिदावी पेश गर्ने २. विवाद वा प्रतिदावी सम्बन्धिकागजात सबुद प्रमाण ३ शुल्क तिरेको रसिद	१. म्याद भित्र ल्याएको प्रतिवाद जाँच गराई उपाध्यक्ष वा न्यायिक समिति सदस्यहरूबाट तोक लगाउने २. प्रतिवाद दर्ता गराउने ३. कार्यालयले तोकेको तारिखमा बस्ने	१. न्यायिक समिति उपाध्यक्ष-उजुरी प्रशासक-मेलमिलाप सहजकर्ताहरु बढीमा १ दिन	रु. १००।
४	अपाङ्गता परिचय वितरण	१. बडा कार्यालयको सिफारिस २. पासपोर्ट साइजको तिन प्रति फोटो ३. नेपाली नागरिकताको प्रतिलिपि ४ १६ बर्ष मुनीको व्यक्तिको हकमा १. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र आमा बुवाको नागरिकताको प्रतिलिपि		१. सुजिता चौधरी २. १ दिन	निशुल्क

		<p>५. आँखा, नाक, मानसिक समस्या लगायत अन्य कडा रोग भएका व्यक्तिले नेपाल सरकार बाट मान्यता प्राप्त विषेशज्ञ चिकित्सकको रिपोर्ट</p> <p>६. तीन पुस्ते विवरण (आमा, बुवा +श्रीमान् श्रीमती +बाजे+ससुरा )</p>			
४	ज्येष्ठ नागरिक परिचय पत्र वितरण	<p>१. पासपोर्ट साइजको तिन प्रति फोटो</p> <p>२. नेपाली नागरिकताको प्रतिलिपि,</p> <p>३. ६० वर्ष उमेर पुगेका व्यक्ति</p> <p>४. तीन पुस्ते विवरण (आमा, बुवा +श्रीमान् श्रीमती +बाजे+ससुरा )</p>		<p>१.सुजिता चौधरी</p> <p>२.१ दिन</p>	निशुल्क
५	छोरी बचाउ कार्यक्रम	<p>१. बडा कार्यालयको सिफारिस</p> <p>२. जन्म दर्ता प्रमाण पत्र को प्रतिलिपि</p> <p>३. खोप कार्ड प्रतिलिपि</p> <p>४. आमा बुवाको नागरिकताको प्रतिलिपि,</p> <p>५. छोरीको बैकको खाता नम्बर,</p> <p>६. अभिभावक को मोवाई नम्बर,</p> <p>७. आमा बुवाको विवाह दर्ता प्रतिलिपि</p>		<p>१.सुजिता चौधरी</p> <p>२.१ दिन</p>	निशुल्क
७	ब्यक्तिगत जग्गा नाप जाँच	<p>१. निबेदन</p> <p>२. लाल पुर्जाको फोटोकपी</p> <p>३. नागरिकता फोटोकपी</p>		<p>१.कल्पना कुमारी खडका</p> <p>२. निबेदन पेश भएको ७ (पाँच) दिनमा</p>	रु २००० प्रति किता

		४. प्रति कित्ता तिरेको राजश्व रसिद			
८	सरकारी सार्वजनिक जग्गा नापजाँचका लागि	सम्बन्धीत वडा कार्यालयको सिफारिस लावाभित समुदायको निर्णयका साथ माइनोटिङ		१. कल्पना कुमारी खडका २. निवेदन पेश भएको ५ (पाँच) दिनमा	
९	घर जग्गा नामसारी	१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जिमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जिमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने सिफारिस २) वडा अध्यक्ष-वडा सदस्य-वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ।	वडा अध्यक्ष-वडा सदस्य-वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समयः सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र	प्रति कट्टा शहरी रु २५।— र ग्रामिण रु २०।—
१०	वाणिज्य तर्फ	१ प्रोप्राइटरको नेपाली नागरिकताको प्रतिलिपि २ हाल सालै खिचेको पासपोर्ट साइजको फोटो द प्रति ३ मूल्य अभिबृद्धि कर, प्यान वा अन्य निकायमा दर्ता भएमा सोको प्रमाणपत्रको प्रतिलिपि	अनुसूचि ( १ १ ब्यवसायको पुरा नाम २ ब्यवसायको पुरा ठेगाना ३ पूँजी रु ४ ब्यवसायको किसिम ५ प्रोप्राइटरको पुरा नाम ठेगाना ६ प्रोप्राइटरको तीन पुस्ते नाम र ठेगाना ७ बिवाहित महिला भए पतिको नाम ठेगाना	१. रमेश डागी २. एक दिन भित्र	रु १०००।

		<p>३ घर वा जग्गा भाडामा लिइ संचालन गरेको हकमा सम्झौतापत्र</p> <p>छा सामुहिक ब्यवसायको हकमा समुहको सबै सदस्यको नागरिकताको प्रतिलिपी र संयुक्त निवेदन</p> <p>४ सम्बन्धित वडा कार्यालयको सिफारिस</p> <p>५ गेरुवा उद्योग वाणिज्य संघको सिफारिस</p>			
११	साना उद्योग तथा कृषि तथा पशुपन्छी फर्म दर्ता प्रक्रिया	<p>१ सम्बन्धित वडा कार्यालयको वडा सर्जिमिन मुचुल्का र सिफारिस</p> <p>२ प्रोप्राइटरको नाममा जग्गा नभएको हकमा घरको अन्य सदस्यको नाममा भए मञ्जरीनामा पत्र</p>	<p>१. रमेश डागी</p> <p>२. एक दिन भित्र</p>	रु १५००।	
<b>१२. वाणिज्य तर्फ नविकरण</b>					
क	नविकरण	<p>१ प्रोप्राइटरको नेपाली नागिरकता प्रमाण पत्र फोटो कपि</p> <p>२ ब्यवसाय दर्ता प्रमाण पत्र</p>	<p>१. रमेश डागी</p> <p>२. एक दिन भित्र</p>	रु १०००।	
ख	<b>साना उद्योग तथा कृषि पशुपन्छी फर्म तर्फ नविकरण</b>				
ग	नविकरण	<p>१ प्रोप्राइटरको नेपाली नागिरकता प्रमाण पत्र फोटो कपि</p> <p>२ ब्यवसाय दर्ता प्रमाण पत्र</p>	<p>१. रमेश डागी</p> <p>२. एक दिन भित्र</p>	रु १५००।	
घ	पुँजी बृद्धि	निवेदन	अनुसुची घ बमोजिम	<p>१. जो रमेश डागी</p> <p>२. एक दिन भित्र</p>	रु १०००।
ड	शाखा थप	निवेदन	अनुसुची घ बमोजिम	<p>१. रमेश डागी</p> <p>२. एक दिन भित्र</p>	रु १०००।

च	ठाउँसारी	कारोबार थपघट	अनुसुची घ बमोजिम	१. रमेश डागी २. एक दिन भित्र २ एक आर्थिक वर्ष भित्र	रु १०००।
छ	नामसारी	१ निवेदन २ नामसारी हुने व्यक्तिको नागिरकता प्रमाण पत्रको प्रतिलिपि ३ हालसालै खिचेको पासपोर्ट साइजको द्रव्य प्रति फोटो	अनुसुची घ बमोजिम	१. रमेश डागी २. एक दिन भित्र	रु १०००।
ज	नाम परिवर्तन	निवेदन	अनुसुची घ बमोजिम	१. रमेश डागी २. एक दिन भित्र	रु १०००।
झ	खारेजी	१ निवेदन २ कारदाता सेवा कार्यालय गुलरिया बर्दियाको सिफारिस	अनुसुची घ बमोजिम	१. रमेश डागी २. एक दिन भित्र	रु ५००।
ञ	प्रमाण पत्र प्रतिलिपि	निवेदन		१. रमेश डागी २. एक दिन भित्र	रु ५००।
ट	घ वर्ग निर्माण व्यवसायी इजाजतपत्र	आर्थिक क्षमता १. प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझादेरी फर्मको रूपमा घटीमा रु. ५००००। चालु पुँजी देखाइ व्यवसाय दर्ता भएको हुनु पर्ने । मुख्य जनशक्ति विवरण २. मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ बिषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशासकीय वा वाणिज्य शास्त्र/अर्थशास्त्रमा प्रमाणपत्र	अनुसूचि ५	१. रमेश डागी २. बढीमा १ महिना भित्र	रु १०,०००।

	<p>तह उत्तीर्ण एक जना जन शक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ ।</p> <p><b>3. मेशीन र उपकरण</b></p> <ul style="list-style-type: none"> <li>(क) ट्रिपर वा ट्याक्टर (एक थान)</li> <li>(ख) मिक्सर (एक थान)</li> <li>(ग) Theodlite वा Level Machine (एक सेट)</li> <li>(घ) वाटर पम्प (एक थान)</li> <li>(ड) भाइब्रेटर (एक थान)</li> </ul> <p><b>4.</b> उपकरणको स्वामित्वको प्रमाणपत्र वा उपकरण धनीसँग घटीमा दुइ वर्षको लागी वहालमा लिएको करार सम्झौता साथै बीमा गरेको कागजातहरू पेश गर्नु पर्ने ।</p> <p><b>5.</b> यान्त्रीक उपकरणहरू ठीक अवस्थामा भएको कुरा मेकानिक इन्जियरिङ बिषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एशोसिअशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ ।</p> <p><b>6.</b> यन्त्र उपकरणहरू दर्ता भएको मितिले घटीमा दुइ वर्षसम्म बेचबिखन गर्नपाइने छैन ।</p> <p><b>7.</b> पन्थ वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरू निर्माण व्यवसायीको स्तर</p>		
--	---	--	--

		बृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागी मान्य हुने छैन ।			
ठ	घ वर्ग निर्माण ब्यवसायी इजाजतपत्र नविकरण	१. २. ३.		१. रमेश डागी २. बढीमा १ दिन	१ नविकरण दस्तुर रु ५०००। २ थप जारीवाना रु २०००।
ड	इजाजतपत्र खारेजी	१. २. ३.		१. रमेश डागी २. बढीमा १ दिन	रु ५००
ठ	इजाजतपत्र प्रतिलिपी दिने ब्यवस्था	१. २. ३.	इजाजतपत्र हराए वा नासिएको कारणबाट इजाजतपत्रको प्रतिलिपी पाउन अनुसूची २ बमोजिमको दस्तुर लिइ इजाजतपत्रको प्रतिलिपी दिन पर्नेछ ।		रु ५००।
१३	मार्कसिट / प्रमाणपत्रको प्रतिलिपी	१.विद्यालयको सिफारिसपत्र, २.सकली मार्कसिट / ग्रेडसिट ३.प्रवेश पत्रको प्रतिलिपी ४.जन्म दर्ताको प्रतिलिपी ५.बडा कार्यालयको सिफारिस (आवश्यकता अनुसार मात्र) ६. प्रहरी कार्यालयको सर्जिमन मुचुल्का(हराएको मार्कसिटको हकमा मात्र) ७.तोकिएको राजस्व दस्तुर	१.तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकिय अधिकृत समक्ष निवेदन पेश गर्ने , २.प्रमुख प्रशासकिय अधिकृतले शिक्षा शाखालाई तोक आदेश गर्ने, ३.निवेदा दर्ता गर्ने, ४.तोकिएको राजस्व बुझाउने ५.शिक्षा शाखामा पेश गर्ने	१. प्रमुख प्रशासकिय अधिकृत / शिक्षा शाखा प्रमुख २. बढीमा ३ दिन	रु. २००।
१४	सरूवा सहमती सिफारिस पत्र	१. सम्बन्धित शिक्षकको निवेदन २.विद्यालयको सरूवा सहमति पत्र,	१.तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकिय अधिकृत समक्ष निवेदन पेश गर्ने ,	१. प्रमुख प्रशासकिय अधिकृत / शिक्षा शाखा प्रमुख	

	<p>३.वि.व्य. स.को निर्णयको प्रतिलिपि</p> <p>४.अनुसुचि १७ बमोजिमको ढाचामा भरेको फारम</p> <p>५. सम्बन्धित शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापन पत्रको प्रतिलिपि</p> <p>६. रिक्त हुनुको कारण पुष्ट्याइ गर्न आवश्यक पर्ने कागजात</p> <p>७.सरुवा भएर जाने र सरुवा भइ आउने विद्यालय र पालिकाको सहमति पत्र (आवश्यकता अनुसार मात्र )</p>	<p>२.प्रमुख प्रशासकिय अधिकृतले शिक्षा शाखालाई तोक आदेश गर्ने,</p> <p>३.निवेदा दर्ता गर्ने,</p> <p>४.तोकिएको राजस्व बुझाउने</p> <p>५.शिक्षा शाखामा पेश गर्ने</p>	<p>२. कम्तिमा १ दिन</p>	रु. ३००।	
१५	शिक्षक विज्ञापनका लागि अनुमति सिफारिस पत्र	<p>१.विद्यालयको सिफारिस पत्र,</p> <p>२.वि.व्य. स.को निर्णयको प्रतिलिपि</p> <p>३. रिक्त हुनुको कारण पुष्ट्याइ गर्न आवश्यक पर्ने कागजात</p>	<p>१.तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ,</p> <p>२.प्रमुख प्रशासकिय अधिकृतले शिक्षा शाखालाई तोक आदेश गर्ने,</p> <p>३.कार्यालयमा दर्ता गर्ने,</p> <p>४.शिक्षा शाखामा पेश गर्ने</p>	<p>१. शिक्षा शाखा प्रमुख</p> <p>२. कम्तिमा १ दिन</p>	निशुल्क
१६	विद्यालय लेखा परीक्षकका लागि सुचि तयार	<p>१.सुचनामा तोकिए बमोजिमका सम्पूर्ण आवश्यक कागजातहरू</p>	<p>१.कार्यालयले सुचना आवहवान गर्ने</p> <p>२. लेखापरीक्षकले कार्यालयममा निवेदन पेश गर्ने</p> <p>३.प्रमुख प्रशासकिय अधिकृतले तोक आदेश गर्ने,</p> <p>४.कार्यालयमा दर्ता गर्ने,</p> <p>५.शिक्षा शाखामा पेश गर्ने</p>	<p>१. प्रमुख प्रशासकिय अधिकृत / शिक्षा शाखा प्रमुख</p> <p>२. सुचनामा तोकिएको समय अनुसार</p>	निशुल्क

१७	शिक्षा सम्बन्धि अन्य सिफारिस पत्रहरू	<ul style="list-style-type: none"> <li>१. तोकिएको ढाचामा निवेदन</li> <li>२.विद्यालय वा संस्थाको पत्र</li> <li>३. वडा कार्यालयको सिफारिस पत्र (आवश्यकता अनुसार मात्र )</li> <li>४.कार्यालयले सुचना जारी गरेको भएमा सुचनामा तोकिए बमोजिम अन्य कागजातहरू</li> </ul>	<ul style="list-style-type: none"> <li>१.तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ,</li> <li>२.प्रमुख प्रशासकिय अधिकृतले तोक आदेश गर्ने,</li> <li>३.कार्यालयमा दर्ता गर्ने,</li> <li>४.शिक्षा शाखामा पेश गर्ने र शाखाबाट सिफारिस पत्र लिने</li> </ul>	<ul style="list-style-type: none"> <li>१. शिक्षा शाखा प्रमुख</li> <li>२. आवश्यकता अनुसार १/२ दिन</li> </ul>	निशुल्क
१८	अनुदान निकासा सम्बन्धि पत्रहरू	<ul style="list-style-type: none"> <li>१. सम्बन्धित आ. व. को वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट अनुसार आवश्यक पर्ने कागजातहरू</li> </ul>	<ul style="list-style-type: none"> <li>१.स्वीकृत कार्यक्रम कार्यान्वन पुस्तिका अनुसार कार्यालयले विद्यालयबाट आवश्यक कागजात माग गर्ने</li> <li>२.विद्यालयले आवश्यक कागजात सहित माग फारम पेश गर्ने</li> <li>३.विद्यालयले तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने , प्रमुख प्रशासकिय अधिकृतले तोक आदेश गर्ने,कार्यालयमा दर्ता गर्ने, शिक्षा शाखामा पेश गर्ने</li> <li>४. कार्यालयबाट अनुदान निकासा गरेपछि शाखाबाट सिफारिस पत्र लिने</li> </ul>	<ul style="list-style-type: none"> <li>१. शिक्षा शाखा प्रमुख</li> <li>२. आवश्यकता अनुसार</li> </ul>	निशुल्क

## ७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

सामान्य निर्णयहरू टिप्पणीको आधारमा शाखा प्रमुखबाट, प्रशासकीय निर्णय प्रमुख प्रशासकीय अधिकृत बाट र अन्य निर्णयको हकमा विषयवस्तु हेरी गाउँसभा, कार्यपालिका, अध्यक्ष, उपाध्यक्ष बाट गर्ने व्यवस्था रहेको छ ।

## ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

यस गाउँपालिका बाट प्रदान हुने सेवामा चित नबुझेको वा समयमा सेवा प्राप्त हुन नसकेमा प्रमुख प्रशासकीय अधिकृत समक्ष गुनासो गर्न /उजुरी गर्न सकिनेछ ।

## ९. सम्पादन गरेको कामको विवरण

### १. प्रशासन शाखा

#### क. दैनिक चिठीपत्र सम्बन्धी कामकाज

ख. दैनिक कार्यालय संचालन सम्बन्धी कार्य

#### १.१ सामाजिक सुरक्षा तथा पञ्जकरण उपशाखा

क. सा.सु. भत्ता लाभग्राहीहरूको नवीकरण सम्बन्धी सूचना प्रकाशन तथा प्रचार प्रसार

ख. वडा कार्यालयमा सा.सु नवीकरण तथा व्यक्तिगत घटना दर्ताको कार्य

ग. प्रथम त्रैमासिक सासु भत्ता वितरण

#### १.२ विपद तथा वातावरण उपशाखा

क. आर्थिक सहायता वितरण

ख. विपद घटनाहरूको अभिलेखिकरण

#### १.३ दर्ता/चलानी उपशाखा

क. कार्यालयको चिठी पत्र चलानी र दर्ता कार्य

### २. योजना शाखा/प्राविधिक शाखा

#### भुक्तानी भएका योजनाहरू

१. ३/५ वडा ४ न जानेवाटो कालोपत्र

२. सिमरा देखी शिवरितपुर फुटाहा

३. वहउद्देश्य सभाहल

४. वडा नं ५, ७, ४, र ९ वडा कार्यालय

#### अमिन/नक्सा उपशाखा

१. पुरानो घरनक्सा अभिलेखिकरण

२. जग्गा नापजाँच

३. सडक नक्सा बमोजिम नापजाँच

३. शिक्षा, युवा तथा खेलकुद शाखा

१. शैक्षिक प्रोफाइल निर्माण ।

२. शिक्षक स.का. तथा विद्यालय कर्मचारीको प्रथम त्रैमासिक(साउन भदौ  
असोज) चाडपर्व खर्च समेत तलब अनुदान निकासा ।

३. शैक्षिक सत्र २०७७/०७८ को CBEGRA को परिक्षा सम्पन्न

४. यस गेरुवा गाउँपालिकामा सञ्चालित विद्यालयहरुको IEMIS अपलोड

५. नियमित मासिक प्र.अ. बैठक ।

६. खेलकुद कार्यक्रम तयारी

४. स्वास्थ्य तथा सामाजिक विकास शाखा

१. बार्षिक स्वास्थ्य समिक्षा कार्यक्रम ।

२. स्वास्थ्यकर्मी कर्मचारीहरुलाई बिद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धि तालिम

३. गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक

४. परिवार नियोजन दिवस कार्यक्रम

महिला, बालबालिका तथा समाजकल्याण उपशाखा

१. जेष्ठनागरिक तथा अपांग परिचय पत्र वितरण

२. जेष्ठ नागरिक दिवस मनाइएको

३. बालबालिका दिवस मनाइएको

५. आर्थिक विकास शाखा

कृषि उपशाखा

१. समुह नविकरण/ दर्ता

२. आलु पकेट सम्बन्धी कार्यक्रम

३. रासायनिक मलको नविकरण दर्ता ।

पशु उपशाखा

१. पशुहरुमा भ्यागुटे चरचेर खोप सेवा

२. पशुपन्छीहरुलाई औषधि उपचार सेवा ( औषधि खरिद)

३. हिउदे धानको बिउवितरण सेवा ।

४. निडिल सिसिज फरसेप अन्य उपकरण खरिद सेवा

उद्योग तथा वाणिज्य उपशाखा

१. दर्ता नयाँ व्यवसाय सञ्चालन गर्ने प्रोप्राइटरले वाणिज्य तथा साना उद्योग दर्ता भएको ।

२. पुरानो दर्ता गेरेको व्यवसायीहरूको नविकरण गर्ने कार्य भएको ।
३. घ वर्ग निर्माण व्यवसाय नविकरण कार्य भएको ।
४. राजश्व संकलन भएको ।
५. प्रत्येक वडावडामा पसल तथा बजार अनुगमन भएको ।
६. जिल्लाको अनुगमन टोली र गेरुवाको टोलीबाट प्रशेनी बजार र शान्तीबजारमा अनुगमन भएको ।

#### **६. न्यायिक समिति**

१. जगा सम्बन्धि मुद्दा मिलाइयो ।
२. पारिश्रमिक लेनदेन मिलाइयो ।

#### **७. लघु उद्यम विकास -MEDPA**

१. गाउँपालिका स्तरीय अभिमुखिकरण ।
२. कार्यक्रम संचालनको लागि वडा नं. ७ र ९ छनौट ।
३. वडा नं. ७ मा गाउँस्तरीय अभिमुखिकरण र सहभागिता मुलक ग्रामिण लेखाजोखा सम्पन्न ।
४. कार्यक्रमको लक्षित वर्ग छनौटको लागि घरधुरि सर्वेक्षण फारम 'A' र सम्भावित उद्योगको लागि फारम 'B' भरियो ।
५. बजार सर्वेक्षण सम्पन्न गरियो ।

#### **८. सूचना प्रविधि इकाई**

- क. वडा कार्यालयहरूमा इन्टरनेट जडान तथा स्तरोन्तती
- ख. राजश्व तथ्याकांको डाटा इन्ट्री
- ग. वेबसाइट अद्यावधिक
- घ. सूचना प्रकाशन तथा वेबसाइटमा अपलोड
- ड. ईमेल संचालन
- च. सामाजिक संजाल संचालन
- छ. वार्षिक प्रतिवेदन तयार कार्य
- ज. सूचनाको स्वत प्रकाशन प्रथम त्रैमासिक तयारी
- झ. कम्प्युटर तथा प्रिन्टर मर्मत
- ञ. इन्टरनेट सेवा मर्मत

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

कार्यालय प्रमुख	
नाम	धर्मराज न्यौपाने
पद	प्रमुख प्रशासकीय अधिकृत
सम्पर्क नम्बर	9857620674
ईमेल	badhaiyatal2073@gmail.com
सूचना अधिकारी	
नाम	कमल खडका थोकी

पद	सूचना प्रविधि अधिकृत
सम्पर्क नम्बर	9861181731
ईमेल	ito.badhaiyatalmun@gmail.com

### ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

क्र.सं.	ऐन/नियम/विनियम/नीति/निर्देशिका/कार्यविधि
१	बढैयाताल गाउँउपालिकाको राजपत्र प्रकाशन सम्बन्धि ऐन २०७४
२	बढैयाताल गाउँउपालिकाको प्रशासकिय ऐन २०७४
३	बढैयाताल गाउँउपालिकाको कृषि व्यवसाय प्रवधन ऐन २०७४
४	बढैयाताल गाउँउपालिकाको आकस्मिक कोष ऐन २०७४
५	बढैयाताल गाउँउपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४
६	बढैयाताल गाउँउपालिकाको न्यायिक समिति ऐन २०७४
७	बढैयाताल गाउँउपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५
८	बढैयाताल गाउँउपालिकाको अर्थिक ऐन २०७५
९	बढैयाताल गाउँउपालिकाको विनियोजन ऐन २०७५
१०	बढैयाताल गाउँउपालिकाको सहकारी ऐन २०७५
११	बढैयाताल गाउँउपालिकाको अर्थिक ऐन २०७६
१२	बढैयाताल गाउँउपालिका अर्थिक ऐन २०७७
१३	बढैयाताल गाउँउपालिकाको संगठन संरचना सम्बन्धि ऐन २०७७
१४	बढैयाताल गाउँउपालिकाको विनियोजन ऐन २०७७
१५	बढैयाताल गाउँउपालिकाको शिक्षा ऐन २०७७
१६	बढैयाताल गाउँउपालिकाको विनियोजन ऐन २०७८
१७	बढैयाताल गाउँउपालिकाको आर्थिक ऐन २०७८
१८	बढैयाताल गाउँउपालिकाको संचालन कार्यविधि २०७४
१९	बढैयाताल गाउँउपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७४
२०	निर्णय वा अदेश र अधिकार पत्रको प्रमाणिकरण कार्यबिधि २०७४
२१	बढैयाताल गाउँउपालिकाको कार्य विभाजन नियमावली २०७४
२२	बढैयाताल गाउँउपालिका कार्यसम्पादन नियमावली २०७४
२३	बढैयाताल गाउँउपालिका श्रोत परिचालन कार्यविधि २०७४
२४	बढैयाताल गाउँउपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४
२५	बढैयाताल गाउँउपालिकाको शिक्षा नियमावलि-२०७४
२६	बढैयाताल गाउँउपालिकाको घ वर्ग लाइसेन्स कार्यविधि २०७४
२७	बढैयाताल गाउँउपालिकाको एफ.एम.संचालन कार्यबिधि २०७४
२८	बढैयाताल गाउँउपालिकाको पशु सेवा कार्यक्रम संचालन तथा अनुदान सम्बन्धी कार्यविधि २०७४
२९	बढैयाताल गाउँउपालिकाको शिक्षक तथा कर्मचारि छनोट कार्यबिधि २०७५
३०	बढैयाताल गाउँउपालिकाको करार कर्मचारि व्यवस्थापन कार्यबिधि २०७५

३१	बढैयाताल गाउँउपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७५
३२	अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५
३३	बढैयाताल गाउँउपालिकाको शिक्षा नियमावलि-२०७४ पहिलो संसोधन २०७५.१२.०१
३४	बढैयाताल गाउँउपालिकाको करार कर्मचारी व्यवस्थापन कार्यविधि -पहिलो संसोधन २०७५
३५	बढैयाताल गाउँउपालिकाको शिक्षा नियमावलि-२०७४ दोस्रो संसोधन २०७५.१२.
३६	बढैयाताल गाउँउपालिका स्वास्थ्य सम्बन्धी कार्यविधि २०७६
३७	बाल अधिकार कार्यन्वयन कार्यविधि २०७६
३८	बालकोष संचालन कार्यविधि २०७६
३९	मानव वेचविखन तथा ओसार पोसार सम्बन्धि कार्यविधि २०७६
४०	बाल संरक्षण निति २०७६
४१	उद्यांग व्यवसाय दर्ता कार्यविधि २०७७
४२	भवन आचार स_हीता २०७७
४३	सुशासन निति २०७७
४४	बढैयाताल गाउँउपालिकाको कार्य सम्पादनमा आधाति पोत्साहन भत्ता उपलब्ध गाउने कार्यविधि २०७७
४५	मानव अधिकार निर्देशिका २०७७
४६	. लैंगिक हिंसा कोष कार्यविधि, २०७७
४७	लैंगिक समानता रणनीति
४८	बढैयाताल गाउँउपालिका पशु विकास कार्यक्रम सञ्चालन तथा अनुदान सम्बन्धी कार्यविधि-२०७५ (पथम संसोधन)
४९	बढैयाताल गाउँउपालिकामा करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि-२०७५ (दोस्रो संसोधन)
५०	बढैयाताल गाउँउपालिकाको सार्वजनिक खदि नियमावली, २०७७
५१	बढैयाताल गाउँउपालिकाको शिक्षक तथा कर्मचारि छनोट कार्यविधि २०७५ प्रथम संसोधन
५२	बढैयाताल गाउँउपालिकाको बालविवाह अन्त्य सम्बन्धी रणनीतिक योजना , २०७७
५३	टोल विकास समिति
५४	भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यबस्थित बसोबासीको लगत संकलन तथा व्यवस्थापनका लागि खर्चलाई व्यबस्थित गर्ने कार्यविधि, २०७७
५५	शिक्षा नियमावलि २०७४ तेस्रो संसोधन

## १२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण



बैचैताल गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, बदिया  
कार्यालयको कोड : ०७५५८९०२३००

आग व्यवको विवरण

आव. : २०८४/७९ अवधी : २०८४/०४/०१-२०८४/०६/३१ बजेट पकार : घासु

आय				खर्च				
श्रीखंक	प्रस्तावित आय	वास्तविक आय	मौजूदात	श्रीखंक	बाष्पिक बजेट	खर्च	खर्च(%)	मौजूदात
मंजीय सरकार	४८,४९,८०,०००	१०,३१,४९,०००	३८,५८,०९,०००	घासु	५५,३९,३४,०००	८,०८,६५,४२,१०	१८,०५	३६,४०,५८,०८,९०
१३३११ समानिकरण अनुदान	१५,४६,०,०००	३,४९,०,०००	११,३८,०,०००	२११११ पारिश्रमिक कर्मचारी	२५,२२,४०,१२१	६,६०,६५,४१७,४१	३१,४	१६,६२,७४,६२३,२९
१३३१२ शसर्त अनुदान घासु	२८,३२,८०,०००	६,४२,७९,०००	२०,८०,०९,०००	२११२८ पोशाक	२,७०,०००	०	०	२,८०,०००
१३३१३ शसर्त अनुदान पुंजीगत	२,३०,०,०००	०	२,३०,०,०००	२११३२ ओषधीउपचार खर्च	८,६५,०००	०	०	८,६५,०००
१३३१४ विषेश अनुदान घासु	४२,०,०००	०	४२,०,०००	२११३३ महिला भरता	९६,०००	०	०	९६,०००
१३३१८ सम्पुरक अनुदान पुंजीगत	३,६९,०,०००	०	३,६९,०,०००	२११३४ फिल्ड भरता	२,०९,६००	०	०	२,०९,६००
प्रदेश सरकार	३,६६,४२,०००	१६,९९,५००	३,५८,५२,५००	२११३५ कर्मचारीको बेटक भरता	१०,००,०००	०	०	१०,००,०००
१३३१९ समानिकरण अनुदान	७६,९८,०००	१६,९९,५००	७३,९८,५००	२११३६ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	१,६२,०००	०	०	१,६२,०००
१३३१२ शसर्त अनुदान घासु	५,४५,०००	०	५,४५,०००	२११३७ अन्य भरता	६,००,०००	०	०	६,००,०००
१३३१३ शसर्त अनुदान पुंजीगत	६,०,०,०००	०	६,०,०,०००	२११३८ पदाधिकारी बेटक भरता	३५,२०,०००	०	०	३५,२०,०००
१३३१४ विषेश अनुदान घासु	६,०,०,०००	०	६,०,०,०००	२११३९ पदाधिकारीअन्य सुविधा	१,००,००,०००	२५,८५,५००	२५,८५,५००	२५,८५,५००
१३३१८ सम्पुरक अनुदान पुंजीगत	१,५०,०,०००	०	१,५०,०,०००	२११४१ कर्मचारी कल्याण कोष	४५,००,०००	०	०	४५,००,०००
राजस्व बाडाकाढ	१०,६२,१९,६६४,१२	१,९८,६१,८१६,५६	१,०२,५६,१६६,५६	२११४१ पानी तथा बिजुली	२०,०००	०	०	२०,०००
११४११ बाँडाकाढ भई प्राप्त हुने मूल्य अधिकृदि कर	४,८९,३,०००	१,३४,८४८,२०,००	३,५८,५२,००२,५२	२११४२ संचार महसूल	१२,२०,०००	१६,६१,८,३१	७,५२	११,२३,३८,६१
११४१२ बाँडाकाढ भई प्राप्त हुने अन्त शुल्क	४,८९,३,०००	३३,७६,९७६,४८	४,४८,६२,००२,५२	२२२११ इन्धन (पदाधिकारी)	१०,००,०००	०	०	१०,००,०००
११४१६ बाँडाकाढावाट प्राप्त हुने सवारी साधन कर	१९,४१,६९४,१२	०	१९,४१,६९४,१२	२२२१२ इन्धन (कार्यालय प्रयोजन)	३०,२०,०००	१,९२,९२१	६,३१	२८,३८,०८१
अन्तरिक श्रोत	१५,८६,०,०००	१२,३३,०६,३३१,०९	३,४३,९३,६६८,९१	२२२१३ सवारी साधन ममत खर्च	१०,००,०००	०	०	१०,००,०००
१११३१ सम्पत्ति, बहाल तथा पहा वापतको	५०,०,०००	८,६३८	५९,९९,३६२	२२२१४ विमा तथा नवीकरण खर्च	५,००,०००	०	०	५,००,०००
आम्दान लाग्ने कर				२२२२२ मेलिन्ही तथा औजार ममत सम्भार तथा सञ्चालन खर्च	५,००,०००	०	०	५,००,०००
११३१३ एकीकृत सम्पत्ति कर	१५,०,०,०००	२,४०,०२८,३८	१२,७९,१६२,६२	२२२११ मसलन्द तथा कार्यालय सामारी	५५,५५,०००	०	०	५५,५५,०००
११३१४ शुभिकामालपोत	३,००,०,०००	१५,६६,२४६,८३	२,४४,३३,७९२,८४	२२२११ इन्धन - अन्य प्रयोजन	५,००,०००	०	०	५,००,०००
११३२१ घरवाल कर	३०,०,०,०००	८८,४९३,०८	२९,९९,४८६,९२	२२२१५ पापत्रिका, छापाङ तथा सुधना प्रकाशन खर्च	१५,००,०००	०	०	१५,००,०००
११४७५ सवारी साधन कर (शाना सवारी)	५,०,०,०००	०	५,०,०,०००	२२४११ सेवा र परामर्श खर्च	६५,००,०००	०	०	६५,००,०००
१४१५९ अन्य सेवावाट प्राप्त रोयलटी	१,००,०,०००	१,५,००,०००	(४०,०,०००)	२२४१२ सुधना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	१५,००,०००	०	०	१५,००,०००
१४१९१ पर्यटन शुल्क	१,००,०,०००	०	१०,००,०००	२२४१३ खर्च	१५,००,०००	०	०	१५,००,०००



**बडैयाताल गाउँपालिका**  
**गाउँ कार्यपालिकाको कार्यालय, बर्दिया**  
**कार्यालयको कोड : ८०५९८७०२३००**

आय व्ययको विवरण

आ.व. : २०८८/८९ अवधी : २०८८/०४/०१-२०८८/०६/३१ बजेट प्रकार : पूँजीगत

आय				व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	मौज्दात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
संघीय सरकार	८८,८९,८०,०००	१०,३१,६५,०००	३८,५८,९९,०००	पूँजीगत	३३,४२,३८,६९४,१२	३,८६,४१,४१८	११,५६	२९,५९,९६,२८६,१२
१३३११ समाजिकरण अनुदान	१५,१६,००,०००	३,६९,००,०००	११,३८,००,०००	३११११ आवासीय भवन निर्माण/खरिद	१०,००,०००	०	०	१०,००,०००
१३३१२ शसते अनुदान घालु	२६,३२,८०,०००	६,९२,८५,०००	२०,८०,९९,०००	३१११२ गैर आवासीय भवन निर्माण/खरिद	१२,६२,८३,०००	१,२०,४१,४१८	९,५३	११,४२,४१,५८,१२
१३३१३ शसते अनुदान पूँजीगत	२,३०,००,०००	०	२,३०,००,०००	३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	२,००,०००	०	०	२,००,०००
१३३१४ विषेश अनुदान घालु	४२,००,०००	०	४२,००,०००	३१११४ जग्नाग विकास कार्य	५,००,०००	०	०	५,००,०००
१३३१६ सम्पुरक अनुदान पूँजीगत	३,६९,००,०००	०	३,६९,००,०००	३१११५ सवारी साधन	५०,७०,०००	०	०	५०,५०,०००
प्रदेश सरकार	३,६६,४२,०००	१७,९९,५००	३,५९,५२,५००	३१११६ मैशिनरी तथा औजार	३६,८०,०००	०	०	३६,८०,०००
१३३१७ समाजिकरण अनुदान	७६,९८,०००	१७,९९,५००	५३,८८,५००	३१११७ फालियर तथा फिल्चर्स	१८,६०,०००	०	०	१८,६०,०००
१३३१८ शसते अनुदान घालु	५,४५,०००	०	५,४५,०००	३१११८ सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति खर्च	२,००,०००	०	०	२,००,०००
१३३१९ शसते अनुदान पूँजीगत	८०,००,०००	०	८०,००,०००	३१११९ रुक्तक तथा पूल निर्माण	१८,३०,४०,०००	२,६६,००,०००	१८,३	१३,६४,७०,०००
१३३२० विषेश अनुदान घालु	६०,००,०००	०	६०,००,०००	३११२० दिद्युल संरचना निर्माण	७३,००,०००	०	०	७३,००,०००
१३३२१ सम्पुरक अनुदान पूँजीगत	१,५०,००,०००	०	१,५०,००,०००	३११२१ तटबद्धत तथा बाँधनिर्माण	१,००,०००	०	०	१,००,०००
राजन्व बालपाठ	१०,६२,१९,६९४,१२	१,५८,६१,८१४,५६	१,०३,४८,८६६,५६	३११२२ सिंचाई संरचना निर्माण	५,५०,०००	०	०	५,५०,०००
११४११ बॉडफॉड भई प्राप्त हुने मूल्य अभिभावि कर	४,८१,३९,०००	१,२४,८४,८२०,०८	३,४५,८५,१६९,९२	३११२३ खानेपानी संरचना निर्माण	२,००,०००	०	०	२,००,०००
११४१२ बॉडफॉड भई प्राप्त हुने अन्त शुल्क	४,८१,३९,०००	३३,६६,९४०,४८	४,४५,८२,०००,५२	३११२४ खानेपानी संरचना निर्माण	२५,२०,०००	०	०	२५,२०,०००
११४१३ बॉडफॉट्वाट प्राप्त हुने सबारी साधन कर	१९,४१,६१४,१२	०	१९,४१,६१४,१२	३११२५ अन्य सार्वजनिक निर्माण	१,६६,२४,८६७,१२	०	०	१,६६,२४,८६७,१२
अन्तरिक श्रोत	१५,८६,००,०००	१२,३३,०६,३३८,०९	३,४३,९३,६६८,९१	जम्मा	३३,४२,३८,६९४,१२	३,८६,४१,४१८	११,५६	२९,५९,९६,२८६,१२
१११११ सम्पर्की, बहाल तथा पहा वापतको आयमा लाग्ने कर	५०,००,०००	८,६३८	४९,९९,३६२					
११३१३ एकौनृत सम्पर्की कर	१५,००,०००	२,४०,०२,३८	१२,५९,९६२,६२					
११३१४ शुमिकरामालपोत	३,००,००,०००	१५,६६,२४८,१३	२,८४,३३,७४२,८७					
११३१५ घरवहाल कर	३०,००,०००	८८,११३,०८	२१,११,८८६,९२					
११४१५ सबारी साधन कर (साना सावारी)	५,००,०००	०	५,००,०००					
१४१५१ अन्य सोल्वाट प्राप्त रोयल्टी	१,००,००,०००	१,४०,००,०००	(४०,००,०००)					
१४१११ परेटन शुल्क	१०,००,०००	०	१०,००,०००					

**बडैयाताल गाउँपालिका**  
**गाउँ कार्यपालिकाको कार्यालय, बर्दिया**  
**कार्यालयको कोड : ८०५९८७०२३००**

आय व्ययको विवरण

आय				व्यय				
१४२१३ अन्य बिक्रीबाट प्राप्त रकम	५,००,०००	०	५,००,०००					
१४२२१ अन्याधिक दस्तूर	१०,००,०००	१,७५०	९,९८,४६०					
१४२४२ नक्सापास दस्तूर	१०,००,०००	२७,५७२	९,७२,५२८					
१४२४३ सिफारिश दस्तूर	३,००,००,०००	२६,४१,९२४,१४	२,४३,९८,०८५,८६					
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तूर	२५,००,०००	८३,९००	२४,१६,३००					
१४२४५ नाता प्रमाणित दस्तूर	१०,००,०००	१४,०३०	९,८५,९७०					
१४३१२ प्रशासनिक दण्ड, जरिवाना र जफत	१०,००,०००	०	१०,००,०००					
१४५२९ अन्य राजस्व	१०,००,०००	४,०६,७८८,४८	५,१२,२२,५२					
१४६११ अन्यवसाय कर	५०,००,०००	३,८८,०३०	५६,२२,९७०					
१५१११ बेर्ल्जु	१०,००,०००	०	१०,००,०००					
३२१२२ बैंक मौज्दात	६,३७,००,०००	१०,३८,४८,९२१,८८	(४,०१,४८,९२१,८८)					
जम्मा	७९,०६,४१,६९४,१२	२४,४१,४२,६४८,६७	७४,६४,९९,०४७,४७					



**बढैयाताल गाउँपालिका**  
**गाउँ कार्यपालिकाको कार्यालय, बदिंचा**  
**कार्यालयको कोड : ८०७९८९०२३००**

आय व्ययको विवरण

आ.व. : २०७८/७९ अवधी : २०७८/०४/०१ - २०७८/०६/३१ बजेट प्रकार : घातु

आय				व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	मौजूदात	शीर्षक	बाधिक बजेट	खर्च	खर्च(%)	मौजूदात
संघीय सरकार	५८,८९,८,०००	१०,३१,७५,०००	३८,७८,०५,०००	घातु	५४,७९,२४,०००	८,०८,६५,८९२,१०	१८.०५	३६,७०,५८,१०६,९०
१३३११ समनिकरण अनुदान	१५,१६,००,०००	३,६९,००,०००	११,३७,००,०००	२११११ पारिश्रमिक कर्मचारी	२४,२२,५०,१२१	६,६०,७५,५९८,६१	३१.५	१६,६१,६४,५२३,२१
१३३१२ शसर्त अनुदान घातु	२६,३२,८,०००	६,५२,७५,०००	२०,८०,०५,०००	२११२१ पोशाक	२,७०,०००	०	०	२,७०,०००
१३३१३ शसर्त अनुदान पुऱ्जीगत	२,३०,००,०००	०	२,३०,००,०००	२११२३ औषधीउपचार खर्च	८,६५,०००	०	०	८,६५,०००
१३३१४ विधेश अनुदान घातु	४२,००,०००	०	४२,००,०००	२११३२ महार्गी भत्ता	९६,०००	०	०	९६,०००
१३३१५ सम्पुरक अनुदान पुऱ्जीगत	३,६९,००,०००	०	३,६९,००,०००	२११३३ फिल्ट भत्ता	२,०९,६००	०	०	२,०९,६००
प्रदेश सरकार	३,६६,४२,०००	१६,९९,५००	३,४९,५२,५००	२११३४ कर्मचारीको बैठक भत्ता	१०,००,०००	०	०	१०,००,०००
१३३१६ समनिकरण अनुदान	८९,९८,०००	१६,९९,५००	५३,९८,५००	२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	१,६२,०००	०	०	१,६२,०००
१३३१७ शसर्त अनुदान घातु	५,४४,०००	०	५,४४,०००	२११३६ अन्य भत्ता	६,००,०००	०	०	६,००,०००
१३३१८ शसर्त अनुदान पुऱ्जीगत	८०,००,०००	०	८०,००,०००	२११४४ पदाधिकारी बैठक भत्ता	२७,००,०००	०	०	२८,२०,०००
१३३१९ विधेश अनुदान घातु	६०,००,०००	०	६०,००,०००	२११४२ पदाधिकारीभन्न युविधा	१,००,००,०००	२५,८७,५००	२५,८८	७५,१२,५००
१३३२० सम्पुरक अनुदान पुऱ्जीगत	१,५०,००,०००	०	१,५०,००,०००	२११४१ कर्मचारी कल्याण कोष	५७,००,०००	०	०	५७,००,०००
राजस्व बाडफाड	१०,६२,९९,६९४,९२	१,७८,६१,८१६,५६	१,०३,५४,८६,५६	२११११ पार्वी तथा बिनुली	२०,०००	०	०	२०,०००
११४११ बाडफाड भई प्राप्त हुने सून्य अभिवृद्धि कर	४,८९,३९,०००	१,३४,८४,८२०,०८	३,५६,५४,१४९,९२	२१११२ संचार महसुल	१२,२०,०००	९६,६१८,३१	७,९२	११,२३,३८१,६१
११४२१ बाडफाड भई प्राप्त हुने अन्तशुल्क	४,८९,३९,०००	३३,६६,९९८,४८	४,४६,६२,००२,५२	२२२११ इन्धन (पदाधिकारी)	१०,००,०००	०	०	१०,००,०००
११४२६ बाडफाडबाट प्राप्त हुने सवारी साधन कर	९९,४१,६९४,१२	०	९९,४१,६९४,१२	२२२१२ इन्धन (कर्मचारी प्रयोजन)	३०,२०,०००	१,९२,९२९	६,३१	२८,३८,०७१
अन्तरिक श्रोत	१५,८८,००,०००	१२,३३,०६,३३१,०९	३,५३,९३,६६८,९१	२२२१३ सवारी साधन मर्मत खर्च	१०,००,०००	०	०	१०,००,०००
१११३१ सम्पत्ती बहाल तथा पहावापतको आयमा लाग्ने कर	५०,००,०००	८,६३८	४९,९१,३६,२	२२२१४ बिमा तथा नवीकरण खर्च	५,००,०००	०	०	५,००,०००
११३१३ एकीकृत सम्पत्ती कर	१५,००,०००	२,४०,०२७,३८	१२,५९,१७२,६२	२२२१५ मेलिनीरी तथा ओजार मर्मत सम्भार तथा सञ्चालन खर्च	५,००,०००	०	०	५,००,०००
११३१४ भूमिकर/मालपोत	३,००,००,०००	१५,६६,२४७,१३	२,४४,३३,८७२,८८	२२३११ मसलन्द तथा कार्यालय सामाजी	५५,५५,०००	०	०	५५,५५,०००
११३२४ घरबहाल कर	३०,००,०००	८८,९१३,०८	२९,११,४८६,९२	२२३१५ इन्धन - अन्य प्रयोजन	१,००,०००	०	०	१,००,०००
११४१६ सवारी साधन कर (साना सवारी)	५,००,०००	०	५,००,०००	२२३१७ पत्रपत्रिका, छापैङ तथा सूचना प्रकाशन खर्च	१५,००,०००	०	०	१५,००,०००
१४४९ अन्य झोतबाट प्राप्त रोयल्टी	१,००,००,०००	१,४०,००,०००	(४०,००,०००)	२२४११ सेवा र परामर्श खर्च	७१,००,०००	०	०	७१,००,०००
१४४९ पट्टन शुल्क	१०,००,०००	०	१०,००,०००	२२४१२ सूचना प्राप्तात्री तथा सफ्टवेयर सञ्चालन खर्च	४५,००,०००	०	०	४५,००,०००

१४३०७ गोपनीय विकास प्राप्त रकम	५,००,०००	०	५,००,०००	बंडवायात्रा गाँउपालिका
१४३०८ बेशुमरी दस्तुर	१०,००,०००	१,७४०	१०,८४,१५०	गाँउ कार्यपालिकाको कार्यालय, बदिया
१४३०९ बेशुमरी पास दस्तुर	१०,००,०००	२७,५८२	१०,८२,१८२	कार्यालयको कोड : ८०९९८९०२३००
१४३१३ सिफारिश दस्तुर	३,००,००,०००	२६,४९,९४८,१४	२,४३,५८,०५५,८६	
१४३४४ व्यवितरण घटना दस्तुर	२५,००,०००	८३,९००	२५,१६,८५४	व्यवितरण
१४३५५ जाता प्रभागित दस्तुर	१०,००,०००	२५,०३०	१,५,१४०	
मुद्रा०२३ अन्य राजनीतिक दृष्टि - जारीकोराइफेत०८०/०९०/०६/३२ बजेट प्रकाश० मात्रु००		०	१०,००,०००	
आइ	१०,००,०००	४,०६,६८४,४८८	५,३२,३२३,५२	व्यय
१४६११ व्यवसाय कर	५०,००,०००	३,७८,०३०	४६,२१,१७०	२२७११ कर्मचारी तालिम खर्च
१४६१२ बेरुजु	१०,००,०००	०	१०,००,०००	२२७१२ सीप विकास तथा जनधेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च
३२१२२ बैंक मौज्दात	६,३४,००,०००	१०,३८,४८,१२१,८८ (४,०१,४८,१२१,८८)	२२७२२ उत्पादन समग्री / सेवा खर्च	
जम्मा	८९,०६,४१,६९४,१२	२४,४१,४२,६४८,८७	८४,६४,९९,०४९	२२७२२ कार्यक्रम खर्च
				२२७११ अनुगमन, मूल्यांकन खर्च
				२२७१२ भ्रमण खर्च
				२२७११ विविध खर्च
				२२७२२ सभा सञ्चालन खर्च
				२५३११ लैकिक संस्थाहस्त्वाई सहायता
				२६२१३ औषधीखरिद खर्च
				२६२१९ अन्य सामाजिक सहायता
				२८१४२ घरभाडा
				जम्मा
				४४,७९,२४,०००
				८,०८,६९,८९२,१०
				१८,०७,३६,०८,१०६,९०

### १३. अन्य विवरण

**ख. बढैयाताल गाउँसभाका निर्वाचित पदाधिकारीहरू**

क्र.सं.	नाम, थर	पद	सम्पर्क
१	लाल बहादुर श्रेष्ठ	अध्यक्ष	९८५८०२५९४५
२	दिपा कुमारी गौतम	उपाध्यक्ष	९८५८०३८८९७
वडा नं. १			
१	शेर बहादुर थापा	अध्यक्ष	9858038891
२	सर्गिता रोकाय	सदस्य	9819542750
३	गंगा बहादेर खात्रि	सदस्य	9848176142
४	विष्णु कुमारि सुनार	दलित सदस्य	9816546001
वडा नं. २			
१	काजिमान सुनार	अध्यक्ष	9858038892
२	मंगल देवी लामा	सदस्य	9804581795
३	पार्वति कुमारि पोखरुल	सदस्य	9815553399
४	भुपाल सिंह लामा	सदस्य	9814559391
५	देविसरा रैदास	दलित सदस्य	9812546242
सि. न.	नाम	पद	फोन नं
१	श्री दुर्गा प्रसाद पराजुली	वडा अध्यक्ष	9858038893
२	दिव्या गुरुङ	सदस्य	9815547122
३	आंबिका प्रसाद थारु	सदस्य	9814578475
४	सुबा वक्स	सदस्य	9815593330
५	चन्द्राकला वि क	दलित सदस्य	9848034316
वडा नं. ४			
१	श्री कर्ण बहादुर थापा	वडा अध्यक्ष	9858038894
२	कमला गुरु	सदस्य	9848044470
३	रामलाल थारु	सदस्य	9848137296
४	रामश्री थारु	सदस्य	9814552714
५	कौशिला वि क	दलित सदस्य	9819554418
वडा नं. ५			
१	श्री राम सिंह थारु	वडा अध्यक्ष	9858038895
२	रामप्यारी थारु	सदस्य	
३	तारा पासी	सदस्य	9812589759
४	जयराम थारु	सदस्य	9848042895
५	राम कुमार वि क	दलित सदस्य	9819544580
वडा नं. ६			
१	श्री रामहरष थारु	वडा अध्यक्ष	9858033406
२	टोपाली कमेनि	दलित सदस्य	9812420571
३	जंग ब. थूरु	सदस्य	9812561266

४	पार्वती काफ्ले	सदस्य	9848061778	
<b>वडा नं. ७</b>				
१	श्री इन्द्र प्रसाद लुईटेल	वडा अध्यक्ष	9858033407	
२	समिक्षा थारु	सदस्य	9868080041	
३	आरती भट्टराई	सदस्य	9848028192	
४	राम दुलोर थारु	सदस्य	9815564542	
५	दिलमाया सुनार	सदस्य		
<b>वडा नं. ८</b>				
१	श्री सुन्दर मान श्रेष्ठ	वडा अध्यक्ष	9858038898	
२	ममता कू घर्तिमगर	सदस्य	9804592920	
३	दर्गा थारु	सदस्य	9848071823	
४	अर्जुन थापा क्षेत्रि	सदस्य	9848189867	
५	कृष्णकला सुनार	दलित सदस्य	9870278179	
<b>वडा नं. ९</b>				
१	श्री कान्छु थारु	वडा अध्यक्ष	9858038899	
२	भोजराज रानाभाट	सदस्य	9868207420	
३	धनिराम थारु	सदस्य	9848135236	
४	निर्मला कू थरुनि	सदस्य	9819585813	
५	मिना सुनार	दलित सदस्य	9800519314	

### कार्यपालिका सदस्य

क्र.सं.	नाम, थर	पद	सम्पर्क
१	लाल बहादुर श्रेष्ठ	अध्यक्ष	9858025945
२	दिपा कुमारी गौतम	उपाध्यक्ष	9858038897
३	शेर बहादुर थापा	कार्यपालिका सदस्य	9858038891
४	संगिता रोकाय	कार्यपालिका सदस्य	9819542758
५	काजिमान सुनार	कार्यपालिका सदस्य	9858038892
६	श्री दुर्गा प्रसाद पराजुली	कार्यपालिका सदस्य	9858038893
७	दिव्या गुरुड	कार्यपालिका सदस्य	9866611638
८	चन्द्राकला वि क	कार्यपालिका सदस्य	9848034316
९	श्री कर्ण बहादुर थापा	कार्यपालिका सदस्य	9858038894
१०	श्री राम सिंह थारु	कार्यपालिका सदस्य	9858038895
११	श्री रामहरण थारु	कार्यपालिका सदस्य	9858033406
१२	श्री इन्द्र प्रसाद लुइटेल	कार्यपालिका सदस्य	9858033407
१३	समिक्षा थारु	कार्यपालिका सदस्य	9868080041
१४	श्री सुन्दर मान श्रेष्ठ	कार्यपालिका सदस्य	9858038898
१५	श्री कान्तु थारु	कार्यपालिका सदस्य	9858038899
१६	जित बहादुर विक	कार्यपालिका सदस्य	9848092436
१७	जित बहादुर सुनार	कार्यपालिका सदस्य	9822451367

#### घ. गाउँपालिका स्तरीय विभिन्न समितिहरू

१. स्रोत अनुमान तथा सीमा निर्धारण समिति
२. बजेट तथा कार्यक्रम तर्जुमा समिति
३. राजश्व परामर्श समिति
४. स्थानीय विपद् व्यवस्थापन समिति
५. विधायन समिति
६. सामाजिक विकास समिति
७. आर्थिक विकास समिति
८. वातावरण तथा विपद् व्यवस्थापन समिति
९. सार्वजनिक सेवा तथा सुशासन समिति
१०. पूर्वाधार विकास समिति